



मासिक HOLISTIC

होलिस्टिक

Health & Lifestyle



‘सुपर फुड’ स्पिरलिना

जोड़ीबीच
उमेरअन्तर र यौनक्रिया

‘स्वास्थ्य सद्कटकाल’ :
हल्ला र यथार्थ

सदाबहार जेरानियम फूल

‘भोकल क्वीन’
कुन्ती मोकान



सामान्य रोग देखि धातक रोगहरू सम्म,
दुर्घटनाले पार्ने असर कम गर्ने,
पारिवारिक स्वास्थ्य सुरक्षाका लागि,
अजोड इन्स्योरेन्सको
स्वास्थ्य पारिवारिक बीमा


CTC Mall (7th Floor) Sundhara, Kathmandu
Tel : 4233743, 4243072, 4243303, Fax: 977-01-4244013
www.ajodinsurance.com, info@ajodinsurance.com

Toll Free No: 16600186496

 AJOD
INSURANCE LTD.
लेक कदमको महायात्री...



Mandala Hotel
Nepal Pvt. Ltd.



WHERE YOU FEEL AT HOME RATHER THAN
A HOTEL WITH MEMORABLE STAY!!!

Mandala Hotel
Lazimpat, Kathmandu, Nepal
+977-1-4001733, 4001734
Email: info@mandalahotel.com.np



GANODERMA



कोषबाट विकारलाई
खोजेर हटाउँछ ।



व्यानसरसँग लड्छ ।



महत्वपूर्ण अङ्ग र प्रणालीलाई
मजबुत पार्छ ।



रक्तचापलाई सन्तुलनमा राख्छ ।



एन्टिअविसेन्टको कामलाई
सहयोग गर्छ ।



तनाव घटाउन मद्दत गर्छ ।



ब्याक्टेरियल र माइरल
सङ्क्रमणबाट जोगाउँछ ।



होलिस्टिक



वर्ष- २, अड्डा- ६, पूण्डित- १४

असार, २०७८ (June/July, 2021)


<http://holisticmonthly.net>



पोस्ट कोभिडले हैरान



'जादुगर' महादेवका रोचक अनुभूति



रमाइलो ल्हासाको रोमाञ्चक यात्रा

'भोकल क्वीन' कुन्ती मोक्तान



कमर स्टोरी

'भोकल क्वीन' कुन्ती मोक्तान :
जीवनसङ्घर्ष र प्रेमकथा
केदार/शङ्कर/बीएन

६

जीवनशैली

पोस्ट कोभिडले हैरान : न जोस न जाँगर १२
डा. शेरबहादुर पुन

१५

कोरोना सङ्क्रमण जित्ने पाँच टेक्निक

१५

आशिष सुनुवार

'जादुगर' महादेवका रोचक अनुभूति

१८

नेवर

वन्यजन्तुको जोडीबीच 'प्रेम' र 'समर्पण' २२
कृष्णप्रसाद मुसाल

२२

सदाबहार जेरानियम फूल

२९

अनिता सुनुवार

गुनिला र लाभकारी यी वनस्पति

४२

- ◆ निउरो

- ◆ तितेपाती

- ◆ इचागन फल

पोषण/परिकार

परिकार बनाउनोस्, स्वादले खानोस् २६

- ◆ चकलेट मउस्स
- ◆ चिकेन इन-स्वीट लेमन सस
- ◆ पनीर कट्टी रोल

२६

जनस्वास्थ्य

सर्पदङ्शका बिरामीको आँखैअधि मृत्यु

३३

के हो 'स्वास्थ्य सङ्कटकाल' ?

३४

अधिवक्ता लक्ष्मण बस्याल

'सुपर फुड' स्पृहलिना

३७

डा. डीबी सुनुवार

सम्बन्ध/यात्राशैली

जोडीबीच उमेर अन्तर र यौनक्रिया ४५

प्रा.डा. दिनेश बाँस्तोला

३४

कसैले किन फैलाउँछ अफवाह ?

जोपाल ढकाल

४८

रमाइलो ल्हासाको रोमाञ्चक यात्रा

५१

डा. डीबी सुनुवार

प्रकाशक होलिस्टिक हेल्थ प्रा.लि. का लागि अध्यक्ष : डा. डम्बरबहादुर सुनुवार सम्पादक : केदारनाथ गौतम

सल्लाहकार : प्रा.डा. सुनिलकुमार जोशी कानुनी सल्लाहकार : लक्ष्मण बस्याल समाचार संयोजक : शङ्कर क्षेत्री शुद्धाशुद्धि : वामनप्रसाद गौतम

व्यवस्थापक : कन्चन सिटौला बजार व्यवस्थापक : राजेन्द्रबहादुर प्रधान कला/लेआउट : बिना यिसिङ मुद्रक : धिम्ले अफसेट प्रेस, देवीनगर, काठमाडौं ठेगाना : चाबीहिल, काठमाडौं, नेपाल फोन नं. : ०१-४८१२१४८ ईमेल : holistic.monthly@gmail.com वेबसाइट : holisticmonthly.net

बदलिएको स्थिति, परिवर्तित जीवनशैली

भन्डे दुई वर्षसम्म समग्र विश्व, राष्ट्र, समाज र जनजीवनलाई अस्तव्यस्त तुल्याएको कोरोनाभाइरस महामारी अझै दुङ्गिएको छैन। तैपनि अब यो पहिले जस्तो त्रासदीपूर्ण र घोर अनिश्चयको भुँमरीमा भने छैन, बिस्तारै समाधानोन्मुख हुँदै छ। नब्बे प्रतिशतभन्दा बढ्ता प्रभावकारी पुष्टि भएको खोप विकसित भइसकेको छ र त्यो विकासशील राष्ट्रका विपन्न नागरिकसम्मको पहुँचमा आइसकेको छ। त्यसैले दिनानुदिन नयाँ-नयाँ भेरियन्ट का माध्यमले निरन्तर हमला गरिरहे तापनि घातक 'कोभिड- १९' अर्थात् कोरोनाभाइरसमाथि मानवजातिले विजय हासिल गर्दै गइरहेको छ।

खोप विकसित भयो, आयो र पाइयो भन्दैमा मनमौजी व्यवहार गरिहाल्ने स्थिति भने बनिसकेको छैन। पर्याप्त सजगता र सतर्कता एवम् सुव्यवस्थित जीवनशैली र व्यवहार नअँगाल्ने हो भने कोरोनाभाइरसको महामारी अहिले पनि उत्तिकै घातक छ। दिनहुँ हजारौंको सङ्क्रमित थपिने र दर्जनौ सङ्क्रमितको मृत्यु हुने क्रम जारी नै छ। सर्वसाधारणको पहुँचसम्म आइपुगे तापनि सबैले खोप लगाउन पाइसकेका छैनन्, त्यसका निम्ति अझै केही महिना कुर्नपर्ने अवस्था छ। फेरि, पुराना भेरियन्ट मा आधारित भएर बनाइएका खोपहरूले नयाँ-नयाँ भेरियन्ट बाट के-कति बचाउन सक्ने हुन्, त्यो पनि परीक्षणकै क्रममा छ। यसर्थ, अहिलेको स्थिति 'पूर्वकोरोना' जस्तो होइन; महामारी उत्कर्षमा पुगेको बेलाभन्दा केही सन्तोषजनक, आशावादी र समाधानउन्मुख अवस्था मात्रै हो।

केही दिन या केही महिनाका लागि गरिएको लकडाउन, निषेधाज्ञा वा समग्र कामकाज र जीवन-व्यवहारको रोकावट या स्थगन सधैं कायम राख्न सम्भव हुने कुरा होइन। त्यसैले सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढिरहने र मृत्यु हुनेको सङ्ख्या थपिइरहने स्थिति कायमै भए तापनि कोरोनापूर्वकै अवस्थामा फर्कर क्रमशः सामान्य जीवनशैली र व्यवहार अँगाल्ल थाल्नु राष्ट्र, समाज र नागरिकको बाध्यता हो। यो अवस्थामा महामारीबाट आफू, परिवार, समाज र राष्ट्रलाई बचाउने मुख्य उपाय र माध्यम भनेकै सचेतता, सतर्कता र व्यवस्थित जीवनशैली

अपनाउनु नै हो। अत्यावश्यक कामबिना घरबाहिर ननिस्कनु, भीडभाडमा नजाउन र जानैपरे पनि सतर्कताका साथ व्यवहार गर्नु, मास्कको अनिवार्य र सुरक्षित प्रयोग गर्नु, सावजनिक सवारी साधन प्रयोग गर्दा उच्च सावधानी अपनाउनु, बाटोघाटो, बजार-पसल, कार्यालय-उद्योगमा सतर्कतापूर्ण व्यवहार गर्नु महामारीबाट

यस्तो बेला सामान्य

खानपान मात्रैले

आवश्यकताअनुरूप

ऊर्जा प्राप्त नहुन

सक्छ। थप पौष्टिक

आहार, जडीबुटीजन्य

आहारपूरक खाद्य

एवम् शक्तिवर्द्धक

सामग्रीहरू प्रयोग

गर्नुपर्ने हुन सक्छ।

बच्नका निम्ति अहिलेका पनि अनिवार्य सर्त हुन्।

दीर्घरोग हुनेहरू, पाको उमेरका नागरिक र बालबालिकालाई जोगाउन भन् बढी सतर्कताको आवश्यकता छैदैछ। सन्तुलित एवम् ताजा, सफा र पोषणयुक्त खानपान, नियमित व्यायाम, विभिन्न स्वास्थ्य समस्याहरूको यथासमयमा समुचित उपचारजस्ता पक्षमा पर्याप्त ध्यान पुऱ्याउनु पनि महामारीबाट बच्ने सन्दर्भकै अर्को महत्वपूर्ण पक्ष हो।


महामारीले सन्त्रस्त तुल्याएको, लामै समय अनियमितापूर्ण र अस्तव्यस्त जीवन बिताएको र अझै पनि पूर्णरूपले समस्या समाधान नभएको स्थितिमै फेरि पूर्ववत्रूपले नियमित दैनिकी र कामकाजमा फर्कनुपर्ने चुनौतीपूर्ण स्थितिमा हामी छौं। महामारीका बेलाको अस्तव्यस्तता तोड्दै क्रमशः नियमित एवम् सामान्य दिनचर्यामा फर्कनु पनि पर्ने र अझै कायम रहेको खतराबाट समेत जोगिनुपर्ने चरम सङ्क्रमणकालीन स्थिति छ अहिले। यो अवस्थाले शारीरिक समस्याका अतिरिक्त मानसिक समस्या समेत बढाउन सक्ने जोखिम छ। पर्याप्त साहस, धैर्यता र विवेकका साथ अधि बढ्दै जीवन र व्यवहार सम्हालुपर्ने आवश्यकता छ।

यस्तो बेला अधिपछि उपभोग गरिने सामान्य खानपान मात्रैले आवश्यकताअनुरूप शारीरिक एवम् मानसिक ऊर्जा प्राप्त नहुन सक्छ। त्यसैले थप पौष्टिक आहार, जडीबुटीजन्य आहारपूरक खाद्य र विभिन्न किसिमका लाभदायक एवम् शक्तिवर्द्धक सामग्रीहरू समेत प्रयोग गर्नुपर्ने हुन सक्छ। प्राकृति, आयुर्वेदिक, यलोपेथिकलगायत विभिन्न विषय/क्षेत्र/विधाका विज्ञहरूबाट शारीरिक एवम् मानसिक परामर्श पनि आवश्यक पर्न सक्छ। आवश्यकताअनुरूप सही एवम् गुणस्तरीय सेवा लिन र त्यस्ता उत्पादनहरूको प्रयोग गर्न हिचिकचाउनु हुँदैन।

खराब खाना खाइन्छ भने कुनै पनि औषधिले काम गर्दैन; असल खाना खाइन्छ भने कुनै औषधिको आवश्यकता नै पर्दैन।

आयुर्वेद

बहुआयामिक विश्वेश्वरको साहित्यिक व्यक्तित्व



नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाका नामले चर्चित व्यक्तित्वको पूरा नाम विश्वेश्वरप्रसाद कोइराला हो। ऐतिहासिक राजनीतिक व्यक्तित्वका बीपी त्यतिमा मात्रै सीमित थिएनन्, भन् विराट साहित्यिक व्यक्तित्वका रूपमा समेत स्थापित छन्। राजनीतिकजगतमा 'बीपी' नामले चर्चित उनी साहित्यिक वृत्तमा भने 'विश्वेश्वरप्रसाद कोइराला' कै नामले सुविख्यात छन्।

रामेछाप र कान्पेपलाज्चोको सद्गमस्थलस्थित सिन्धुली जिल्लाको सीमावर्ती गाउँ दुम्जामा ८ सेप्टेम्बर, १९१४ (२४ भदौ, १९७१ वि.स.) मा जन्मेका हुन् बीपी। उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो। २१ जुलाई, १९८२ (६ साउन, २०३९ वि.स.) मा काठमाडौंमा मिथन भएका उनको जीवनकाल जम्माजम्मी ६८ वर्षको रह्यो। सन् १९३२ मा वनारसबाट उच्च माध्यमिक शिक्षा पूरा गरेका उनले वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरे। त्यसपछि कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेपछि बीपीले दार्जीलिङ्ग बसेर केही वर्ष कानुन व्यवसायीका रूपमा समेत त्यहीं काम गरे।

सन् १९३० ताका भारतमा चलिरहेको 'स्वतन्त्रा आन्दोलन' मा सहभागी भएर बीपीले त्यसै बेलादेखि राजनीतिक जीवनको थालनी गरेका हुन्। उनी समेतकै पहल र नेतृत्वमा सन् १९४७ मा भारतमै स्थापित 'नेपाली राष्ट्रिय काइंग्स' पछि गएर 'नेपाली काइंग्स' मा रूपान्तरित भएको हो। काइंग्स राजनीति अगाडि बढाउने सिलसिलामै बीपी राणाविरोधी 'प्रजातान्त्रिक' आन्दोलनका अग्रणी नेता बन्न पुगे। 'राष्ट्रिय मेलमिलापको नीति' का प्रयोगकर्ता समेत रहेका बीपी नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री (सन् १९५९-६०) हुन्।

विश्वेश्वरप्रसाद कोइराला नेपाली भाषा-साहित्यका क्षेत्रमा मात्र नभई हिन्दी भाषाका समेत सुप्रशिद्ध साहित्यकार हुन्। नेपाली कथामा मनोवैज्ञानिक धाराका प्रवर्तक मानिने विश्वेश्वर सिमण्ड फ्रायडको मनोवैज्ञानिक/ मनोविश्लेषणात्मक मान्यताबाबा प्रभावित लेखनका कारण 'फ्रायडवादी' लेखकका रूपमा समेत चर्चित बने।

विश्वेश्वरका चर्चित उपन्यास, कथासङ्ग्रह, संस्मरणात्मक कृति र कवितासङ्ग्रह प्रकाशित छन्। उनका केही निबन्ध र समालोचनात्मक रचनाहरू समेत प्रकाशित छन्। 'तीन घुम्ती' (२०२५), 'नरेन्द्र दाइ' (२०२७), 'सुमिना' (२०२७), 'मोदीआइन' (२०३६), 'हिटलर र यहुदी' (२०४२) र 'बाबु, आमा र छोरा' (२०४५) विश्वेश्वरका औपन्यासिक कृतिहरू हुन्। 'दोषी चम्मा' (२००६), 'श्वेतभैरवी' (२०४४) र 'विश्वेश्वरप्रसाद कोइरालाका कथा' (२०५०) उनका कथासङ्ग्रहहरू हुन्। 'आफ्ऊो कथा' (२०४०), 'जेल जर्नल' (२०५४) र 'विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त' (२०५५) उनका जीवनी/ आत्मकथात्मक कृति हुन् भने 'विश्वेश्वरप्रसाद कोइरालाका कविता' (२०५९) नामक उनको कवितासङ्ग्रह समेत प्रकाशित छ।

विश्वेश्वरप्रसाद कोइरालाका अधिकाइश कथाहरूमा यौनाकर्षण र त्यसबाट उत्पन्न हुने कुण्ठाको जीवन्त प्रस्तुति प्रष्टुटित छन्। उनले नारी-पुरुषबीचको आकर्षणभावलाई कथात्मक ढाँचामा प्रस्तुत गरेका छन्। 'रिक्सा तान्ने', 'सिपाही', 'हरिदत' जस्ता केही कथाबाहेक अन्य अधिकाइश कथामा पुरुषप्रति नारीहरूको यौनाकर्षण प्रस्तुत गरिएको छ।

सामान्य हिसाबले बुझन खोज्दा यौनमनोविज्ञानमा आधारित कथाहरू अश्लील, अशिष्ट, अनैतिक र समाजका निमित अपाच्य समेत हुन सक्छन्। कथाकार कोइरालाले भने यौनलाई समेत शिष्ट, श्लील, सभ्य, नैतिक र समाज-ग्राह्य ढाँगबाट प्रस्तुत गरेका छन्। दमित यौनेच्छा वा कामवासनाबाट पीडित पात्रहरूका मनको विश्लेषण नै कोइरालाका अधिकाइश कथाका मुख्य विषयवस्तु हुन्।

'स्कुल मास्टर', 'महाराजको सवारी', 'एकरात', 'राइटर बाजे', 'सानानी' आदि कथामध्ये 'राइटर बाजे' नारी मनोविज्ञानमा आधारित कथा हो भने अरु कथाहरू पुरुष मनोविज्ञानमा आधारित छन्। 'सानानी' भने बालमनोविज्ञानमा आधारित कथा हो। 'दोषी चम्मा', 'शात्रु', 'होड' आदि भने मनोविश्लेषणयुक्त कथा हुन्। 'बिहा', 'पुस्तक', 'कथा', 'सिपाही', 'दुलही', 'हरिदत', 'दुन्द्रप्रेम', 'बौलाहा', 'प्रेम (दोसो)', 'रिक्सा तान्ने' आदि पुरुष यौनमनोविज्ञानमा आधारित मनोवैज्ञानिक कथा हुन्। त्यसै, 'मध्यसितर', 'चन्द्रवदन', 'कर्नेलको घोडा', 'पवित्रा', 'श्वेतभैरवी', 'स्वेटर', 'सखी' आदि नारी यौनमनोविज्ञानमा आधारित मनोवैज्ञानिक कथा हुन्।

गहिरो वैचारिक एवम् सैद्धान्तिक अध्ययन गरेका विश्वेश्वर आफूले युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्ने गरेको बताउँथे। 'साहित्य सध्यताको प्रतीक हो' भने बुझाइका उनी 'सद्गीत र भावको समिमत्रणबाट जमेको उच्चतम् दर्शन नै साहित्य हो' भने मान्यता राख्यदेये। उनी आफू अर्थविद् वा आर्थिक विशेषज्ञ नभएको बताउँथे तर 'जुन विकासले ग्रामीण जनतालाई पछाडि छाडिदिन्छ, त्यो 'विकास' विकास नै होइन' भन्दथे। 'समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुँदैन' भने उनको दृष्टिकोण थियो।

'कसैले कसैको आलोचना गर्दा त्यो व्यक्तिगत हुनुहुँदैन, कटुताहीन र सैद्धान्तिक हुनुपर्छ' भने मान्यताका विश्वेश्वर 'सिद्धान्त त्यागेर कसैसँग पनि सम्झौता गर्नुहुँदैन' भन्दथे। 'जीवन भनेकै एउटा सुनिश्चित जोखिम हो' भने उनको बुझाइ थियो।

सन्दर्भ-सामग्रीहरूको आधारमा
केदारनाथ गौतम



‘भोकल कवीन’ कुन्ती मोत्कान : जीवनसङ्घर्ष र प्रेमकथा

केदार / शड्कर / बीएन

पढाइसँगसँगै गीत गाइरहने गरेकी कुन्तीलाई विद्यालयका शिक्षकशिक्षिका तथा आफन्तजनबाट निकै राप्नो हौसला मिल्यो । उनको आवाजमा पहिलो पटक ‘अल इन्डिया रेडियो’ मा रेकर्ड गरिएको लोकगीत नै कुन्तीको पहिलो रेकर्ड गायन हो । र, उनको औपचारिक गायनयात्रा पनि यसै गीतबाट सुरु भयो ।




स्कुल-कलेजका कार्यक्रम होऊन् या दसैं-
तिहारका नाचगान नै किन नहोऊन्, सबैतर
बजे पहिलो गीत हुन्छ- ‘चोली राम्रो पाल्पाली
दाकाको...’। नेपाली सझाताकाशमा ‘
भोकल कवीन’ का रूपमा स्थापित कुन्ती मोक्तानको
स्वरलहरीले सजिएको गीत हो यो। सयाँ कालजयी
गीतमा आवाज भरिसकेकी कुन्तीलाई यही
गीतमार्फत अधिकाइशले दर्शक-श्रोताले चिन्ने
गरेका छन् यतिबेला। जब ‘चोली राम्रो...’ घन्कन

थाल्दछ, सबैका दिल दिमाग र आँखामा कुन्ती
मोक्तानकै मुहारको छविचित्र भल्कन्छ।

दार्जिलिङ्गको एउटा सामान्य परिवारमा
जन्मिएकी कुन्तीले यहाँसम्म आइयुन धेरै कठिन
अनेकौं खुद्दकिला पार गरेकी छन्। गाउँघरमै छँदा
स्कुलले जीवनदेखि नै गीत गाउन थालेकी कुन्तीको
बाल्यकाल पढाइका साथसाथै धाँस-दाउरा र
मेलापातमा बुबाआमालाई सधाँउदै बित्यो।
दुःखेदुःखमा बितेको हो उनको बाल्यकाल।

‘अहिलेजत्तिको सम्पन्न थिएन हाम्रो परिवार,’
आफ्नो बाल्यकाल सम्झौंदै होलिस्टिकसँग कुन्तीले
भनिन्- ‘दुर्गम गाउँमा जन्मिएकी थिएँ; एउटा गाउँले
नेपालीको जीवन जस्तो हुन्छ, त्यस्तैमा हुर्किएकी
हुँ।’ पढाइसँगसँगै गीत गाइरहने गरेकी कुन्तीलाई
विद्यालयका शिक्षकशिक्षिका तथा आफन्तजनबाट
निकै राम्रो हौसला मिल्यो। उनको आवाजमा पहिलो
पटक ‘अल इन्डिया रेडियो’ मा रेकर्ड गरिएको
लोकगीत नै कुन्तीको पहिलो रेकर्ड गायन हो। र,



उनको औपचारिक गायनयात्रा पनि यसै गीतबाट सुरु भयो। कुन्ती मोक्तान बाल्यकालदेखि नै एकदमै भलाई स्वभावकी थिइन्। ‘सानैदेखिको मेरो बानी अहिले पनि उस्तै नै छ जस्तो लाग्छ, त्यही बानी अहिलेसम्म आइपुदा हल्का विकसित भएको मात्र हो,’ उनले सुनाइन्- ‘कुनै काममा हात हालिसकेपछि सकेसम्म राम्रो गरौं, मेहनत गरौं भन्ने लाग्थ्यो उहीबेलादेखि। स्कुल पढ्दा शिक्षकशिक्षिकाहरूको प्रिय बन्नु भन्ने नै लाग्थ्यो। अहिले पनि जुनसुकै गीत गाउनुपर्दा निकै अभ्यास गरेर मात्रै गाउने गरेकी छु। एउटा गीत गाउनका लागि धेरै नै मेहनत गर्छु।’

बाल्यकालमा रेडियोमा गीतहरू सुनेपछि सुर-ताल टिप्पे प्रयास गर्दै गुनगुनाउँथिन्। त्यसबेला उनी मीरा राणा, नारायणोपाल, अरुणा लामा, कुमार सुब्बालगायतका चर्चित गायकगायिकाहरूका गीत सुन्थिन् र गुनगुनाउँथिन्।

दैनिकी र जीतनशैली

कुन्ती बिहान सबैरै उद्छिन्। नित्यकर्म सकेपछि योगा गर्छिन्। त्यसपछि रियाज गर्न थालिछन्। त्यसपछि सरसफाइलगायतका काम गर्दै खाना बनाउन थालिछन्।



प्रसिद्ध सङ्गीतकार शिलाबहादुर मोक्तान उनका श्रीमान् हुन् । शिलाबहादुरले पनि घरायसी काममा कुन्तीलाई सघाउँछन् । मोक्तान परिवारले नौ बजेतिर बिहानको खाना खाइसक्छन् ।

गीत-सङ्गीतकार विद्यार्थीलाई पढाउनु पनि उनको नियमित दिनचर्या हो । गत वर्षदेखि लकडाउन, निषेधाज्ञा र फेरि निषेधाज्ञाको ऋक्म चलिरहेकाले यतिबेला भने उनी अनलाइन माध्यमबाट पढाइरहेकी छन् । बिहान दस बजेदेखि अपराह्न चार बजेसम्म पढाउने काममै व्यस्त छिन् कुन्ती । धौरै स्कुलका विद्यार्थीलाई पढाउनुपर्ने भएकाले उनी दिनभर त्यसैमा व्यस्त हुन्छन्; दस-चारको समयमा त फुर्सद नै हुँदैन ।

चार बजेपछि खाजा खान्छन् । स्कुल लागेका बेला त कुन्तीको व्यस्तता भन् चर्को हुन्छ । फरक-फरक बार र समय पारेर विभिन्न स्कुलमा सङ्गीत पढाउँछिन् कुन्ती । अहिले धैरै बसेर अनलाइनमार्फत पढाइरहँदा समेत पाहुना आउँदा आफैले पकाएर खुवाउने गरेकी छन् ।

“फेसबुक” हेरेपछि पुस्तक पढ्ने

फुर्सद मिल्दा उनी पनि सामाजिक सञ्जालहरू चलाउँछिन् । आफन्त, इष्टमित्र र साथीभाइसँग सहज सम्पर्कका निर्मित अनि कहाँ के भेरहेको छ भन्ने थाहा पाउन आफूले सामाजिक सञ्जाल चलाउने गरेको उनको भनाइ छ ।

प्रायः बेलुकीको समयमा उनी ‘फेसबुक’ लगायतका सञ्जाल चलाउँछिन् । स १ १ १ ज क सञ्जालमा सरसर्ती नजर डुलाइसकेपछि उनी विभिन्न खाले किताबहरू पढ्छिन् । विशेषतः धार्मिक किताबहरू पढ्ने गरेको उनले सुनाइन् । खासगरी गतवर्षको लकडाउनका बेला मन हलुका बनाउन धार्मिक किताबहरू पढ्ने समय बढाएको उनको भनाइ छ ।

गायिका कुन्ती धार्मिक किताबहरू मात्रै पढ दिनन्, विभिन्न मानिसका जीवनी र साहित्यहरू समेत चाखपूर्वक पढ्छिन् । यतिबेला चाहिँ कर्ण शाक्यको कृति सिध्याएर निहारिकाले लेखेको नयाँ उपन्यास पढिरहेको उनले बताइन् । किताब पढ्नमा आफू निकै नै शौश्रित रहेको उनको भनाइ छ ।

गायनयात्राको सुरुआत

कुन्तीको गायनयात्रा घरगाउँबाटै सुरु भएको हो । गाउँमा हुने विवाह तथा पूजाआजाहरूमा गीत गाएर रमाइलो गरिंथन् । उमेर चढदै गर्दा कुन्तीको गायनयात्राको दायरा बिस्तारै-बिस्तारै फराकिलो हुँदै गयो ।

गाउँमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदै गर्दा उनले ‘अल इन्डिया रेडियो’ मा गीत रेकर्ड गर्ने मौका पाइन् । आफ्झो आवाजमा त्यहाँ पहिलो पटक गीत रेकर्ड गराउँदा उनी चौध वर्षकी थिएन् । ‘कहिलेकहीं मलाई पनि’ बोलको उक्त गीत स्रोतामाभ राम्रै परिचित भयो । सुरुआती चरणमा यही गीतले कुन्तीलाई स्रोतामाभ चिनायो ।

त्यसपछि भने कुन्तीले रेडियो नेपालमा गाउँ अवसर पाइन् । ‘त्यो समयमा गीत रेकर्ड गर्न निकै गाहो थियो, अहिलेजस्तो जतातै सुरुडियो थिएनन्’ ती दिन सम्भँडै कुन्तीले भर्निन्- ‘मैले भ्वाइस टेस्ट उत्तीर्ण गरेर मात्र मैले अल इन्डिया रेडियोमा गीत रेकर्ड गराउन पाएकी हुँ । त्यसपछि



रेडियो नेपालमा पनि फेरि भ्वाइस टेस्ट पास गरेर नै गीत गाउन थालेकी हुँ । कुन्तीले हालसम्म तेहवटा एल्बम स्रोतामाख ल्याइसकेकी छन् । छ सयभन्दा पढी गीतमा उनले आवाज दिइसकेकी छन् । लकडाउन र निषेधाज्ञाका कारण अहिले भने नयाँ गीत रेकर्ड गराउन पाएकी छैनन् ।

सङ्गीत सिक्ने ठाउँने प्रेम बसेपछि...

कुन्ती र शिलाबहादुरबीच शास्त्रीय सङ्गीतका गुरु जेएस्सी राईको सङ्गीत विद्यालयमा भेटघाट भएको हो । सङ्गीत सिक्ने क्रममा यी दुइबीच चिनापर्ची भयो । त्यही सिलसिलामा दुवै जना नजिकिए र एकार्काप्रति आकर्पित भए ।

सङ्गीत सिक्ने ठाउँमा सामान्य चिनजान भएपछि उनीहरूबीच भेटघाट बाकिलै गयो । बिस्तारै प्रेम गहिरैरहि गयो र अन्ततः त्यही प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । उनीहरूको विवाहपछि कुन्ती र शिलाबहादुरलाई नेपाली साइर्पीतिक क्षेत्रमा जमेको जोडीका रूपमा लिन थालियो । 'दुवैजना साइर्पीतिक क्षेत्रकै भएकाले एकार्कालाई सपोर्ट गर्दै अगाडि बढौं, दुःखसुखमा साथ दियों,' कुन्ती भान्छन्- 'हामी साइर्पीतिक क्षेत्रमा आउँदा लाभका कुरा केही पनि थिएनन्, खालि सङ्घर्ष मात्रै थियो । हामीसँग पनि केही थिएन तर यस्तो बेलामा हामीले एकार्काको साथ छाडेनौं ।'

'अहिले त हामीसँग दुई छोरी छन्, दुई ज्वाइँ हुनुहुन्छ । यतिबेला भने मलाई सबै कुरामा सम्पन्न भएकी छु जस्तो लाग्छ,' आत्मसन्तुष्टि प्रकट गर्दै कुन्ती भान्छन्- 'दर्शक-स्रोताहरूले पनि एकदमै माया गर्नुभएकाले आफूहरू सफल भएको महसुस हामीले गरेका छौं ।' 'दर्शक-स्रोताहरूले हामीलाई यसरी माया गर्नुहुन्छ होलाजस्तो लादैनथ्यो तर उहाँहरूले असाध्यै माया पो गरिरहनुभएको छ ।

हाम्रा लागि जीवनभरकै सबैभन्दा ठूलो कुरा नै यही हो । स्थापित हुँदै जाँदा कुन्ती चर्चित र लोकप्रिय गायिका बनिन् भने शिलाबहादुर स्थापित सङ्गीतकार बने । नेपाली साइर्पीतिक क्षेत्रकै अगुवा र आदर्श जोडीका रूपमा सुपरिचित एवम् स्थापित बनेको छ कुन्ती-शिलाबहादुरको जोडी ।

‘घरका निमित्त सदै समय निकाल्छ’

प्रायः 'सेलिब्रिटी' र साइर्पीतिक क्षेत्रका स्थापित हस्तीहरू घरधनदामा त्यतिसाहो लाग्दैनन्; परिवारजन र सहयोगीकै भर पर्छन् । तर, सुप्रसिद्ध गायिका कुन्ती मोकान भने घरका लागि आफुले नै समय निकाल्ने गरेको बताउँछन् ।

चाहे राजधानीमा बसेरे रेकर्डिङ र शक्षणमा व्यस्त रह्न्दा होस् वा साइर्पीतिक कार्यक्रममा सहभागी भएर बाहिरबाट फर्किए नै किन नहोस्,

आफूले पूर्णरूपमै घरपरिवारका लागि समय दिने गरेको उनको भनाइ छ । विवाहपश्चात् सुरु भएको यो क्रम अहिलेसम्म निरन्तर छ । 'हामी कलाकारहरूले घरका लागि समय दिनै सकैनौं भनेहरू धेरै भेटेकी छु मैले,' कुन्तीले प्रष्ट्याइन्- 'तर, मलाई भने त्यस्तो लाग्दैन, किनभने कसैले कसैलाई भेट्नका लागि समय निकाल्छ भने हामी कलाकारले पनि त्यसरी नै घरका लागि समय निकाल्न सक्छौं ।'

'गीत गाउने पेशामा लागेपछि त्यहीबाट आयआर्जन भेरहेकै छ । त्यसैबाट हाम्रो जीविका राम्रैसँग चल्छ/चलेको छ । तर, आफ्नो फैमिली लाइफ भनेको अर्को कुरा हो, यो कुरा अभ बढी महत्वपूर्ण छ,' उदाहरण दिँदै कुन्तीले सुनाइन्- 'चराहरू जताजता चर्न गए पनि साँझ परेपछि आफै गुँडमा फर्कन्छन्; त्यसैगरी काम सकेर हामी पनि आफै घर फर्किने हो । चराहरू जस्तै गरी मान्छेहरू पनि आफै गुँडमा फर्किए भने चारो पनि जुट्छ र गुँड पनि बच्छ ।'

सङ्गीतकर्मबाट उन्निएको समय घरपरिवारलाई नै दिने गरेको उनी बताउँछन् । यसो गर्न सक्दा आफ्नो घरपरिवार राम्रो हुने उनको बुझाइ छ । काम र परिवारबीच राम्रो तालमेल मिलाउन सकियो भने दुवैतिर सफलता मिल्ने कुन्तीको भनाइ छ ।

टुरका रमाइला क्षण

कुन्तीले देश-विदेशका थुप्रै कार्यक्रममा साइर्पीतिक प्रस्तुति दिसकेकी छन् । देश-विदेशका साइर्पीतिक टुरको सिलसिलामा हास्यकलाकार हरिवद्ध आचार्यको टिममा पर्न पाउँदा आफूलाई ज्यादै रमाइलो लाग्ने उनी बताउँछन् ।

‘मैले साइर्पीतिक प्रस्तुतिकै सिलसिलामा थुप्रै देश घुमेकी छु । त्यहाँ पुदा नेपाली दाजुभाइ-दिदीबहिनीको माया त छैबैछ, मलाई सबैभन्दा सम्फनलायक कार्यक्रमहरूचाहिँ हरिवद्धको टिममा हुँदा नै लाल्यो,’ गायिका कुन्तीले खुलाइन्- ‘उहाँहरूसँग साइर्पीतिक प्रस्तुतिकै सन्दर्भमा नेपालका पूर्वपश्चिम हिँडेकी छु । उहाँहरूसँगका हरेक समय रमाइला लाल्यो । सबैलाई माया गर्ने र हँसाइरहने उहाँहरूको शैलीका कारण कार्यक्रममा हिँडाको थकान समेत अनुभव नै हुँदैनथ्यो । अब भने त्यस्ता दिन शायद आउँदैनन् होलाजस्तो लाग्छ ।’

‘घरकै खाना खान्छूँ

कुन्तीलाई बाहिरका खाने कुरा खासै मन पर्दैनन् । दिनभर काम गेरेर थकाइ लागे पनि उनी घरमै पुगेर खाना पकाएर खान्छन् । उनलाई जडकफुडजस्ता खाने कुरा मन पर्दैनन् । चाउचाउ, बिस्कुट, चाउमिन उनलाई मन पर्दैनन् । तर, कहिलेकहीं बाध्यता नै आइलायो भने खाँदै नखानेचाहिँ होइन । थाकेर घर आइपुग्दा पनि भात पकाएर नै खाने गरेको उनी बताउँछन् । सकेसम्म जडकफुड नखान अरुलाई पनि उनको सुझाव छ ।

‘जरिसुकै गलेर घरमा आए पनि चाउचाउजस्ता सामग्री नखानूँ घरमा भएको चामल एक मुठी हालेर पकाउँदा त पाकिहाल्छ नि,’ उनको सुझाव छ- ‘चाउचाउले शरीरलाई राप्नो गर्ने गर्दैन । बरु तरकारी पकाउन अल्छी लागे अण्डासँग खाँदा पनि हुन्छ ।’

केही छैनन् स्वास्थ्य समस्या

गायिका कुन्ती मोक्तानले अहिलेसम्म कुनै औषधिको नियमित सेवन गर्नु परेको छैन । बाल्यकालदेखि अहिलेसम्म त्यस्ता कुनै पनि औषधि प्रयोग नै नापेको उनी बताउँछन् ।

आफूलाई अहिलेसम्म रुधाखोकी र ज्वरोले समेत गम्भीररूपमा नसताएको उल्लेख गर्दै कहिलेकहीं सामान्य स्वास्थ्य समस्या हुँदा घरायसी औषधि गर्ने गरेको उनले बताइन् । कहीकैतै कार्यक्रममा जाँदा पनि अहिलेसम्म स्वास्थ्य समस्याले नसताएको उनको भनाइ छ । ‘भगवान्को कृपा’ र स्वस्थ खानपानकै कारण अहिलेसम्म आफूलाई कुनै रोग नलागेको उनको ठम्याइ छ ।

उनी समय-समयमा होलबडी चेकअप गराउँछन् । यसो गर्दा शरीरमा कुनै रोग लागिहालेमा पनि समयमै थाहा पाइन्छ र उपचार छिटो, सजिलो र सस्तो हुन्छ भन्ने उनको बुझाइ छ ।



आफूलाई अहिलेसम्म रुधाखोकी र ज्वरोले समेत गम्भीररूपमा नसताएको उल्लेख गर्दै कहिलेकहीं सामान्य स्वास्थ्य समस्या हुँदा घरायसी औषधि गर्ने गरेको उनले बताइन् । कहीकैतै कार्यक्रममा जाँदा पनि अहिलेसम्म स्वास्थ्य समस्याले नसताएको उनको भनाइ छ ।





पोस्ट कोभिडले हैरान : न जोस न जाँगर !

कसै-कसैमा भने शरीर भारी महसुस हुने, ज्वरो आएजस्तो लाग्ने,
सास फेर्ने कठिन हुने, मुटु छिटो-छिटो चलेजस्तो लाग्ने, कानमा आवाज
सुनिएजस्तो भ्रम हुने लक्षण पनि देखा परेका छन् ।

डा. शेरबहादुर पुन





पछिल्लो समय नेपालमा पनि विश्वका अरु विभिन्न राष्ट्रमा जस्तै पोस्ट कोभिडको समस्या क्रमशः बढिरहेको देखिन्छ । पोस्ट कोभिडको अवस्थामा शारीरिक एवम् मानसिकरूपमा शिथिल हुने भएकाले कतिपय पीडितहरू चिन्ताग्रस्त भएर भौतारिएका देखिन्छन् ।

कोरोनाभाइरस भएर सङ्क्रमणमुक्त भइसकेपछि पोस्ट कोभिडको समस्या देखिन सक्छ । परामर्श लिन आउने पोस्ट कोभिडका प्रायः बिरामीहरूले आफू शारीरिक तथा मानसिकरूपमा शिथिल

भएको बताउने गरेका छन् । स्वास्थ्य जाँच गरी उपचार गराए पनि समस्या समाधान नभएको भन्दै उनीहरूले दिक्क मान्ने गरेको पाइन्छ ।

पोस्ट कोभिडको समस्या हुँदा काम गर्न आँट नपुग्ने, ‘मर्हु कि क्या हो’ भनजस्तो लाग्ने, शारीरिक थकानको अनुभूति हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता बिरामीलाई खाना राम्रैसँग रुचे तापनि शारीरिक एवम् मानसिकरूपमा जोस-जाँगर पटककै नहुने गरेको देखिन्छ । पोस्ट कोभिड भएकाहरूमा शारीरिक तथा मानसिकरूपमा कमजोर महसुस

हुने, भच्याड चदनसम्म पनि कठिनाइ हुने, पिँडुला फर्कीने, माइशपेशीको कमजोरी महसुस हुने, मन एकाग्र नहुने, डर-त्रास पैदा हुने लगायतका लक्षण देखिएका छन् ।

कसै-कसैमा भने शरीर भारी महसुस हुने, ज्वरो आएजस्तो लाग्ने, सास फेर्न कठिन हुने, मुटु छिटो-छिटो चलेजस्तो लाग्ने, कानमा आवाज सुनिएजस्तो भ्रम हुने लक्षण पनि देखा परेका छन् । यी लक्षणका अतिरिक्त यो समस्या भएका प्रायः बिरामीमा निद्रा नलाग्ने, मन आतिने, दिक्क लाग्नेजस्ता समस्या



पनि देखिन्छन् । बाहिरबाट हेदा र बुझदा पोस्ट कोभिड भएका धेरैजसोको शारीरिक अवस्था ठीकैजस्तो देखिन्छ तर आन्तरिक हिसाबले बुझदा शारीरिक एवम् मानसिक समस्या पाइन्छ । पोस्ट कोभिडको अवस्थामा यस्ता लक्षण देखिनुको खास कारण के हो भन्ने कुरा द्रयाकै भन्नचाहिँ गाहो छ । यसबाटे विश्वभर नै विभिन्न ढडगाले खोज तथा अनुसन्धान चलिरहेका छन् ।

कोरोनाभाइरसको सइक्रमणबाट केही सातामा मुक्त भए तापनि पोस्ट कोभिडका लक्षण भने हप्तोसम्म कायम रहिरहन सक्छन् । सामान्य भाषामा 'पोस्ट कोभिड' भनिए पनि चिकित्सकीय भाषामा भने यो समस्यालाई 'पोस्ट एक्युड कोभिड-१९ सिन्ड्रॉम' भनिन्छ ।

सामान्यतया कोरोनाभाइरस सइक्रमण भएको ४ हप्तादेखि ६ महिनासम्म पोस्ट कोभिडका लक्षणहरू कायम रहने गरेको पाइएको छ । कोही-

कोहीमा त योभन्दा बढी समयसम्म पनि यस्ता लक्षण देखिन सक्छन् ।

पोस्ट कोभिडको समस्याबाट पीडितहरूमध्येको दूलो सङ्ख्या त चिकित्सकको परामर्श र सामिप्यबाट टाढा नै रहन बाध्य छन् । विशेषत: होम आइसोलेसनमा बसेका सङ्क्रमितहरू चिकित्सकको परामर्शबाट वज्चित हुने गरेको सहजै अनुमान गर्न सकिन्छ । पोस्ट कोभिडका लक्षण देखिएकाहरूले यथासम्भव चिकित्सकसँग परामर्श लिनु नै उचित हन्छ ।

पोस्ट कोभिड भएका बिरामीमा कहाँ जाने र कोसँग परामर्श लिने भन्ने पनि अन्योल देखिन्छ । शारीरिक तथा मानसिकरूपमा एकभन्दा बढी समस्या देखिने भएकाले अन्योल हुनु स्वाभाविकै हो । तर, अन्योलमा नपरी स्वास्थ्य जाँच गराउनु र परामर्श लिनु आवश्यक छ ।

पोस्ट कोभिड भएकाहरूलाई सामान्यतः

अस्पताल भर्ना गरेरे उपचार गर्नुपर्ने अवस्था हुँदैन । यस्तो अवस्थामा चिकित्सकको परामर्श, प्रेरणा र प्रोत्साहनको भने सहायता आवश्यक हुन्छ । पोस्ट कोभिड भएकाहरूले विशेषज्ञ चिकित्सककहाँ स्वास्थ्य जाँच गराई आफूमा के समस्या छ भन्ने कुरा पता लगाउनुपर्छ । समस्या नदेखिए परामर्श नै पर्याप्त हुन्छ ।

कतिपय पीडितले स्वास्थ्य परीक्षण गराउँदा र परामर्श लिँदा समेत कुनै पनि स्वास्थ्य समस्या नदेखिएको तर आफूलाई गाहो भइरहेको बताउने गरेका छन् । यस्तो अवस्थामा फेरि पनि परामर्श नै अन्तिम उपचार हो । हल्का व्यायाम तथा सन्तुलित खानपानले पनि पोस्ट कोभिडको व्यवस्थापनमा निकै दूलो मद्दत पुऱ्याउँछ ।

डा. पुन ट्रिपिकल तथा सर्वारोग अस्पताल टेक्नो विलानिकल रिसर्च युनिटका संयोजक हुन्

FIGHT VIRUS



कोरोना सङ्क्रमण

जितने ५ टेक्निक

● आशिष सुनुवार

कोरोनाभाइस सङ्क्रमणको महामारीले गत वर्षदेखि नै विश्वका अधिकाइश मुलकलाई आक्रान्त बनाएको छ। यो महामारीबाट नेपाल पनि अल्लोते रहने/रहने कुरै भएन। कोरोना महामारीले अझै कर्ति समयसम्म दुःख दिइहन्छ, यसै भन्न

सकिने अवस्था छैन। कोरोना भाइरसाविरुद्धका खोपहरू बनेर प्रयोग हुन थालिसकेका छन्। त्यसले केही राहत मिले पनि सङ्क्रमित र मृतक सङ्ख्या बढने क्रम भने जारी नै छ। सुरुको 'भेरियन्ट' मा आधारित रहेर बनाइउका भ्याक्सिसनहरू प्रयोग भइरहे

तापनि अहिले यो भाइरसका अनेकौं 'भेरियन्ट' ले प्रकोप बढाइरहेको हुँदा ती भ्याक्सिसन नै कत्तिको प्रभावकारी हुन सक्लान्? यो पनि चासो र चिन्ताको बेलै विषय हो। महामारीको यो डरलाग्दो अवस्थामा प्रथमतः सङ्क्रमणबाट बच्न र



कथम्‌कदाचित् सङ्क्रमण भई नै हालेमा त्यसलाई परास्त गर्नका लागि स्वस्थ र सन्तुलित जीवनशैली तथा प्राकृतिक विधिहरूमा ध्यान दिनु अत्यावश्यक छ । कुनै पनि डिजिटल उपकरणमा 'हार्डवेयर' र 'सफ्टवेयर' गरी स्पष्टतः दुईथरी संरचना भएजस्तै मानव शरीरमा समेत बाहिरी र भित्री गरी दुई संरचना हुन्छन् ।

बाहिर देखिने संरचनालाई 'हार्डवेयर' र भित्री संरचनालाई 'सफ्टवेयर' का रूपमा चित्रित गरेर विश्लेषण गर्न सकिन्छ । सामान्यतः 'हार्डवेयर' भन्दा 'सफ्टवेयर' बढी समवेदनशील हुन्छन् । मानवीय संरचना सञ्चालनका लागि करिव ८० प्रतिशत भित्री भाग अर्थात् 'सफ्टवेयर' को भूमिका हुन्छ भने बाहिरी आवरण अर्थात् 'हार्डवेयर' को भूमिका २० प्रतिशत मात्रै हुन्छ ।

आहारविहार

सङ्क्रामक रोगको महामारीका बेला मात्र होइन, सामान्य अवस्थामा पनि सन्तुलित भोजन तथा पोषिलो खानपान गर्न विशेष ध्यान पुर्याउनुपर्छ । दैनिक जीवनमा सन्तुलित खानपान गर्दा मात्रै रोगहरूलाई परास्त गर्न सकिन्छ । भन्न सङ्क्रामक रोग तथा प्रकोपको अवस्थामा त रोग प्रतिरोधात्मक क्षमता बढाउन प्राकृतिक किसिमका र सन्तुलित खानपानमा एकदमै जोड दिनुपर्छ ।

प्राकृतिक खानपानका रूपमा दैनिक खानपानका साथै विभिन्न किसिमका जडीबुटी तथा वनस्पतिजन्य 'फुड सप्लिमेन्ट' खान सकिन्छ । दैनिक खानाबाट पूर्ति नहुने ऊर्जा फुड सप्लिमेन्टबाट पूर्ति हुन्छ । यसो हुँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

कोरोना सङ्क्रमण हुँदा रोगले गाँज्ञे भएकाले होम आइसोलेसनमा बसेका बेला प्राकृतिक चिकित्सकसँगको परामर्शमा फुड सप्लिमेन्टहरू खाएर रोगलाई परास्त गर्न सकिन्छ । विभिन्न सङ्क्रामक रोग लागेका बेला त्यसलाई नकारात्मक असर गर्ने बाहेको खानपान गर्नुपर्छ ।

सङ्क्रमण भएका बेला शरीरको भित्री संरचना अर्थात् 'सफ्टवेयर' लाई रोगले गलाएको हुन्छ र सामान्यरूपले काम गर्न मुसिकल परिहरेको हुन्छ । यस्तो अवस्थामा मुख्यतः दुई पक्षका ध्यान दिनुपर्छ-सन्तुलित खानपान र आत्थातिकता ।

दैनिक जीवनशैली, व्यायाम तथा खानपान 'हार्डवेयर' अन्तर्गत पर्दछन् । 'हार्डवेयर' र 'सफ्टवेयर' बीचको सन्तुलन हुँदा मात्रै स्वस्थ र तन्दुरुस्त रहन सकिन्छ । दाल-दलहन, हरिया सागापात तथा फलफूल खान जोड दिनुपर्छ । सुन्तला, कागती, अद्गुर, अनारजस्ता फलफूल र जुस बढी लाभदायक हुन्छन् । पानी प्रशस्त पिउनुपर्छ, भोजिलो खानपान गर्नुपर्छ । विभिन्न परिकारमा हालेर अदुवा, बेसार, ज्वानो, ल्वाड, मरिच, दालचिनी, तुलसीको पातजस्ता वनस्पतिजन्य मसलाहरू पनि खान सकिन्छ । यी सामग्री हालेर चिया बनाई

पिउँदा पनि शरीरको 'सफ्टवेयर' र 'हार्डवेयर' लाई मजबुत बनाएर विभिन्न किसिमका रोगलाई जित्न सकिन्छ । घरमा नै पोषणयुक्त विभिन्न खाद्य पदार्थ बनाएर खानु उचित हुन्छ ।

कोरोनाभाइरसको सङ्क्रमण भइहालेको अवस्थामा त भन्न रोगलाई परास्त गर्न शारीरिक तथा मानसिकरूपमा मजबुत हुनुपर्ने भएकाले खानपानमा विशेष ध्यान दिनैपर्छ ।

त्यायाम

कोरोना सङ्क्रमण भएका बेला फोकसोमा सङ्क्रमण हुने भएकाले श्वास-प्रश्वासको प्रक्रिया असहज हुन्छ । त्यसैले श्वास-प्रश्वासको सहजताका लागि योगासनलगायत विभिन्न किसिमका व्यायाम गर्नु उचित हुन्छ । फोकसो बलियो बनाउने योगासनमा सबैभन्दा पहिले दुवै हातलाई टाउकोभन्दा माथि उठाएर बिस्तारै अगाडि र पछाडि लान सकिन्छ, जसले गर्दा फोकसो फुल्ने र खुम्चने प्रक्रिया हुन्छ । हल्का किसिमले मर्निङ वाक पनि गर्न सकिन्छ ।

सङ्क्रमितले मर्निङ वाक गर्दा अरुलाई सङ्क्रमण सर्वे जोखिम भएकाले आइसोलेसनमा बसेकै ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हिँडुल गर्नु उचित हुन्छ । आइसोलेसनमा बसेका बेला विभिन्न विधि अपनाएर फोकसोलाई सहज बनाएर सङ्क्रमणलाई जित्न सकिन्छ ।

आराम

आइसोलेसनमा बस्दा फोकसोलाई आराम गराउने विधि हो- प्रोनिङ पोज । प्रोनिङ पोज गर्दा सबैभन्दा पहिले स-साना तीन वटा तकिया (सिरानी) लिनुपर्छ । त्यसपछि घोप्टो परेर सुल्तुअधि धुँडामा एउटा, तल्लो पेटमा एउटा र छातीमा एउटा तकिया राख्नुपर्छ । त्यसपछि घोप्टो परेर दायाँ-बायाँ फर्केदै करिव एक घन्टा सुल्तु उचित हुन्छ । यसरी तकियामा सुर्तिसकेपछि उठेर कुर्सी, सोफा वा बेडमा बस्न सकिन्छ । त्यसरी बरस्दा खुड्ना लमतन्न पारेर भुईमा टेक्नुपर्छ र पछाडि हल्का अडेस लाग्नुपर्छ । यस्तो बसाइलाई '६० डिग्रीको बसाइ' भन्ने गरिएको छ ।

सरसफाई

सङ्क्रमण भएका बेला विभिन्न प्राकृतिक चिकित्सकीय विधि पनि अपनाउनु उचित हुन्छ । पानीको बाफ लिने, जलनेती गर्ने (नाकमा पानी हालेर मुखबाट निकाल्ने), मुख कुलकुलू गर्दै गर्नाल गर्नेजस्ता कार्य गर्नु उचित हुन्छ । मनतातो पानीमा दुई चिमटी जति नुन हालेर बेला-बेला नाक र मुख सफा गर्नाले पनि सङ्क्रमण जित्न सहयोग मिल्छ । यस्तो बेला सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।

सकारात्मक सोच

विभिन्न रोगको सङ्क्रमणबाट बच्नका लागि

मानसिकरूपमा पनि स्वस्थ हुनु आवश्यक हुन्छ । भनिन्छ- रोग जित्न करिब ८० प्रतिशत भूमिका त मानसिक पक्षकै हुन्छ । मनोबल उच्च बनाउदा रोग जित्न धेरै हदसम्म सहयोग मिल्छ ।

मानसिक पक्ष मजबुत बनाउन सकारात्मक सोच हुनु आवश्यक हुन्छ । सकारात्मक सोचका लागि आइसोलेसनमा बस्दा नै किन नहोस्, 'म मर्छ, फलानो मरेछ' भन्नेजस्तो सोचबाट टाढा रहनुपर्छ । भयभीत हुने किसिमका समाचारबाट पनि टाढा रहनुपर्छ । दिनहुँ मृत्यु भएको समाचारले जो-कपैलाई पनि त्रसित बनाउन सक्छ, त्यसैले यस्ता समाचारबाट पनि सकेसम्म टाढा रहनु नै उचित हुन्छ ।

विभिन्न सिर्जनात्मक काम र रचनात्मक सोचमा समय खर्च गर्नाले शरीरमा भएका नकारात्मक ऊर्जा दिने हर्मनको उत्पादनमा कमी आई सकारात्मक ऊर्जा दिने हर्मनको उत्पादन बद्दन थाल्दछ । त्यसो हुँदा हामी स्वतः ऊर्जावान् हुन्छौं ।

सङ्क्रमणका कारण आइसोलेसनमा रहेका बेला आफन्तसँग भेद्न मिल्दैन । यस्तो अवस्थामा मोबाइल तथा कम्प्युटर प्रयोग गरी आफन्तसँग कुराकानी गरेर भावनात्मक रूपमा नजिक रहन सकिन्छ । यसो गद्दी नैराश्यता हटाउन मद्दत मिल्छ ।

प्रत्येक पलमा र बारम्बार सकारात्मक सोच राख्नाले व्यावहारिक रूपमा पनि ऊर्जा सकारात्मकतातिर नै परिणत हुने भएकाले हमेसा सकारात्मक सोच राख्नुपर्छ । मनलाई बारम्बार सकारात्मक सुझाव दिँदा 'मनस्थितिले नै परिस्थितिको निर्माण' गर्ने भएकाले समस्याबाट छुटकारा पाउन सहज वातावरण मिल्छ ।

यस्तो ध्वनितात्त्व

कोरोनाभाइरस सङ्क्रमणका कारण यी पद्धिति लेखिँदासम्म विश्वमा ३३ लाख ९३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सङ्क्रमणका कारण विश्वमा हुने मृत्युदर २.१ प्रतिशत छ । त्यसो त निको हुनेको दर पनि कम छैन । सङ्क्रमित भएकामध्ये विश्वमा ८६.६ प्रतिशत त निको भइसकेका छन् ।

नेपालकै कुरा गर्दा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या पनि ५ लाख नाइसकेको छ ।

परीक्षण गरिएकामध्येको सङ्क्रमणदर सरदर १६.६ प्रतिशत छ र सङ्क्रमण पुष्टि भएकामध्येको मृत्युदर १.५ प्रतिशत छ । नेपालमा महिलाभन्दा पुरुषमा सङ्क्रमण दर बढी देखिएको छ । महिलाको सङ्क्रमण दर ३८.२१ प्रतिशत छ भने पुरुषको सङ्क्रमण दर ६१.७९ प्रतिशत छ ।

सबै उमेरसमूहका व्यक्तिलाई सङ्क्रमणले गाँजिरहेकाले स्वास्थ्य सुरक्षाको उपाय अपनाउन एकदमै ध्यान दिनु जसरी छ । हेलचेत्रक्याइ पटककै नारौं, कोरोनाभाइरसबाट आफू बच्नौं र अरुलाई पनि बचाउँ ।

‘जादुगार’ महादेवका रोचक अनुभूति

बीएन अधिकारी

66

बिहान उट्नासाथ बाथरुम जानुअघि
नै उनी वितिकै तातो पानी पिउँछन् ।
पहिले तातो पानी पिएर बाथरुम जाने
गर्दा शरीरलाई राम्रो गर्ने
उनको भनाइ छ ।



‘जादुगर- २’, ‘जोकर’ लगायतका दर्जनौ चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकार हुन्, महादेव त्रिपाठी । २०६४ तिर हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ मा ‘जादुगर’ को भूमिका निर्वाह गर्न थालेपछि नै उनको चर्चा सुरु भएको हो । अहिले उनी ‘मेगा टेलिभिजन’ बाट आफ्नै नामको ‘महादेव’ नामक कार्यक्रम सञ्चालन गरिरहेका छन् । दर्शक हँसाउनकै लागि त्रिपाठीले देश-विदेशका दर्जनौ कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

चियाअधि नै तातो पानी

बिहान उद्धासाथ बाथरुम जानुअधि नै उनी तातो पानी पिउँछन् । पहिले तातो पानी पिएर बाथरुम जाने गर्दा शरीरलाई राम्रो गर्ने उनको भनाइ छ । हरेक नेपालीले यसै गर्नुपर्ने उनको सुझाव छ । उनको बुझाइमा बेलुका खाइएका खाना तथा चिल्ला कुराहरू बिहानसम्म शरीरभित्रै रह्न्छन् । त्यस्ता चिल्ला पदार्थ हटाउन बाथरुम जानुअधि तातो पानी पिउनु राम्रो हुने उनको धारणा छ । ‘बिहान बाथरुम जानुअधि तातो पानी पिउँदा हाम्रो आन्द्रामा रहेका खाने कुराहरू र चिल्लो पदार्थ पगाल्ने हुनाले यसो गर्नु जरुरी छ’- उनले सुनाए ।

उद्धासाथ खालि पेटमै चिया तथा गुलिया पदार्थहरू खानु नहुने पनि उनको धारणा छ । ‘प्रायः सबैले बिहानै चिया र अरु केही गुलिया चिज खाने गरेको देखिन्छ’, उनी भन्छन्- ‘तर, यसो गर्नु शरीरका निर्माण पटककै राम्रो होइन, बरु रोग लाम सक्छ ।’ चिया पिउनु र गुलिया सामग्री खानुभन्दा अधि तातो पानी पिउनु अनिवार्य हुने उनले सुनाए ।

बिहानको खाना खाइसकेपछि आफ्नो कार्यक्रम सेड्युलअनुसार उनी कामतिर लाग्छन् । कार्यक्रमकै सिलसिलामा बाहिरतै हुँदा त खाने, बस्ने, हिँड्ने सेड्युलको कुरै भएन ।

हुटिङ र ‘वान्स मोर’ को वर्षा हुँदा

उनले अमेरिकालागायत २८ वटा विदेशी राष्ट्रमा कार्यक्रम गरिसके । अमेरिकामै उनी २-३ पटक पुगिसके । तर, विदेशमा कार्यक्रम गर्दा उनलाई खासै खुशी लागेन । स्वदेशकै पूर्वी जिल्लाहरूमा गरिएका कार्यक्रमबाट उनलाई बढता सन्तुष्टि मिल्यो ।

भापा, सुनसरी, मोरडमा उनका अत्यधिक ‘प्यान’ रहेछन् । त्यहाँ कार्यक्रम गर्दा नै आफूलाई एकदमै रमाइलो लागेको उनले सुनाए । ‘केही वर्षअधि मैले इटहरीमा पर्फमेन्स गर्दा यति धेरै हुटिङ आयो कि कुै नगरै,’ अनुभूति शेयर गर्दै त्रिपाठी भन्छन्- ‘कोही ‘हजुरको कार्यक्रम हेर्न धनकुटाबाट आएको’ भन्हुन्छ, कोही विराटनगरबाट त कोही बित्तीमोडबाट । हामी यति टाढा-टाढाबाट हजुरको कार्यक्रम हेर्न आएको भन्दै उहाँहरूले ‘वान्स मोर’ गरिरहँदा १५ मिनेटका लागि चढेको स्टेजमा मैले डेढ घन्टाभन्दा बढी पर्फमेन्स गर्नु परेको छ । मेरा निम्न त्यो क्षण अत्यन्तै अविस्मरणीय छ’ ।

पूर्वकै पथरीमा आयोजित कार्यक्रममा पनि उनलाई त्यस्तै अनुभूति भयो । त्यहाँका दर्शकहरूले पनि त्रिपाठीलाई एकदमै माया गरे । दमकको







कार्यक्रममा पनि उनको पर्फेन्समा व्यापक हुटिड भयो। मैले 'आजलाई यति नै, अब अर्को कार्यक्रममा भेटौला' भन्दा त दर्शकहरूको हुटिडले स्टेज छाइनै पो दिएन,' उनी भन्छन्- 'त्यसपछि त मलाई पनि स्टेजबाट भर्न मन लागेन र लगातार पर्फेन्स गरिरहें, त्यो स्थान पूर्वकै मुदुजस्तो अनि चौरैतिरबाट मान्छे जम्मा हुने सझामस्थल भएर पनि होला, हजारौं दर्शक र लगातारको हुटिडले मलाई मोहित तुल्यायो।'

'एउटा कलाकारका निमित योभन्दा ठूला कुरा त अरु के नै हुन्छ र ! कलाकारले कमाउने भनेकै दर्शक त हो,' त्रिपाठी भन्छन्- 'दर्शकले नै मन पराइदिनु भएन भने त 'कलाकार हुँ' भनुको अर्थ नै के पो भयो र !'

'मान्छेहरू 'अमेरिका-अमेरिका' भन्दै जान्छन् तर मलाई त अमेरिका खासै मन परेन,' उनको भनाइ छ- 'विभिन्न देशहरूमा पुर्णे, सबैतर सम्मान नै पाएँ, पारिश्रमिक पनि राम्रै लिएँ तर आत्मसन्तुष्टि भने आफै भूमिमा मात्र मिल्यो।'

आयोजकले अपहेलना गर्दा

कार्यक्रमका आयोजकबाट भने कहिलेकहीं अपहेलित पनि हुनुपरेको उनको अनुभूति छ। 'स्ट्रगलको समय नै थियो मेरो, पश्चिमको सुर्खेतमा विशाल कार्यक्रम भएको थियो,' महादेव भन्छन्- 'त्यसबेला म टेबिभिजनमा राम्रै छाइरहेको थिएँ, मेरी

बास्सैमा जादुगरको भूमिकाबाट चर्चा बढुलिरहेको बेला त्यहाँबाट मलाई अफर आयो, मैले पनि हुन्छ भनें।'

'कार्यक्रममा म आउँछु भनेर आयोजकसँग राम्रै कुराकानी भयो, उताबाट पनि 'आउनोस् भोलि तपाईंको पर्फेन्स छ भनुभयो,' त्रिपाठी भन्छन्- मैले नाई भने कुरै भएन, स्टेजमा खुट्टिकिलो बढाउदै थिएँ। कार्यक्रमको अधिल्लै दिन नाइट बस चढेर सुखेत हिँडें। आफूले नदेखेको ठाउँ, सोच्दै-खोच्दै गएँ।'

'त्यहाँ एउर आयोजकलाई भेटे, महानायक राजेश हमाल आउने दिन पनि त्यही नै रहेछ,' उनले सुनाए- 'आयोजकले त 'आज तपाईंको पर्फेन्स नहुने भयो, अब पर्सि मात्रै हुन्छ' पो भनुभयो। त्यसपछि मैले 'आज भनुभएकाले आइसके, तीन दिनसम्म त के गरेर बस्नु ? राजेश दाजुको अधि-पछि नै समय मिलाइदिनोस्' भनें। उनीहरूले त 'कार्यक्रम गर्ने भए बस, होइन भने जा' पो भनिदिए मलाई।'

'त्यो क्षण मलाई साहै नमिठो लायो। कार्यक्रम गर्न भनेर आएको छु, त्यातिकै त्यही दिन कसरी फर्किङ्गै ! नफर्किङ्गै त आयोजकको त्यत्रो अपहेलना कसरी सहुँ ?' दुर्गिखत हुँदै कलाकार त्रिपाठीले सुनाए- 'तैपनि पर्खेर तीन दिनपछि कार्यक्रम गर्ने र काठमाडौं फर्किएँ। अपमानपूर्ण त्यो क्षण त जिन्दगीभर बिर्सन सकिदनँ।'



वन्यजन्तुको
जोडीबीच
**‘प्रेम’ र
‘समर्पण’**
रोचक उदाहरणहरू



•**कृष्णप्रसाद भुसाल**



सजीव प्राणीहरूमा विपरीतलिङ्गीप्रति हुने आकर्षण तथा प्रेम र त्यसका निम्न चले सङ्घर्ष सर्वमान्य र सामान्य कुरा हुन् । तर, हामीले सधैंजसो माछेहरूकै मात्र प्रेम, मिलन, बिछोड, त्याग, समर्पण र उतार-चढावका कथा, कविता, उपन्यास र घटनापरिघटनाहरू मात्र लेखिरह्यौ; प्राथमिकतासाथ तिनैको मात्र चर्चा गरिरह्यौ । तर, प्रकृति एवम् वन्यजन्तुको अध्ययन-अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्ने हामीमध्येका केहीले भने वन्यजन्तुहरूमा समेत मान्छेका भन्दा अझ बद्दता रोचक र परिष्कृत प्रेम-प्रसङ्गहरू अनि अनुशासित जीवनशैलीबाट नजिकबाट नियाल्न पाएका छौं ।

हामीले सन् २०१७ मा नवलपरासीको कावासोतीमा विश्वमै दुर्लभ मानिने दसवटा डग्गर गिद्धलाई समातेर 'स्याटेलाइट ट्याग' जडान गरी छाडियौं । दुर्लभ प्रजातिका गिद्धको जीवविज्ञान, विचरण र यात्राबारे बुझ्नु हाम्रो मुख्य उद्देश्य हो । तिनको शरीरमा जडित स्याटेलाइट ट्यागले उनीहरू कहाँ-कहाँ जान्छन्, कर्ति उचाइमा पुछ्नु, कुन गति (स्पिड) मा उड्छन् आदिजस्ता जानकारीहरू कम्प्युटरमार्फत उपलब्ध गराइरहन्थ्यो; हामी अनुगमन गरिरहन्थ्यौ ।

तीमध्ये नौवटा गिद्ध कावासोतीबाट बढीमा दुई सय किलोमिटर टाढासम्मको दूरीमा मात्र उडिरहे । र, उनीहरू यतै कर्ते जोडी बाँधी गुँड बनाएर प्रजननमा व्यस्त भए । तर, एउटा गिद्ध भने अलि भौतारिइरह्यो, आफ्नो स्थायी बासस्थल त्यागेर टाढाको यात्रामा निस्कियो । उपयुक्त जोडीको खोजीमा उक्त गिद्ध नवलपरासीबाट करिब एक हजार एक सय किलोमिटर टाढा पुयो । ऊ भारत-पाकिस्तानको सीमास्थित जम्मुकास्सिरसम्म पुयो र अन्ततः हिमाञ्चल प्रदेशमै घरजम गरेर बस्यो । त्यो गिद्ध अझैसम्म पनि नेपाल फर्केको छैन ।

सामान्यतः सय किलोमिटरसम्मको यात्रा गर्ने यो प्रजातिले उपयुक्त जोडीको खोजी गर्ने र आफ्नो प्रेम सफल पार्न देखाएको साहस र समर्पण देखेर वैज्ञानिकहरू नै प्रभावित भए, अचम्पित भए ।

दुकुरजत्रो शरीर हुने 'कुहु-कुहु' कोइलीले साइबेरिया क्षेत्रमा प्रजनन गरी अफ्रिकासम्म बसाइँसराइ गर्छ । स्याटेलाइट ट्याग लगाइएको एउटा पोथी कुहु-कुहु कोइलीले नेपाललगायत बीसवटा

देशको बाटो पार गर्दै करिब बत्तीस हजार किलोमिटरको यात्रा गरेर आफ्नो प्रेमलाई सफल पारेको देखियो । हिमाल, सागर र मरुभूमि पार गर्दै होक वर्ष हजारौं किलोमिटरको यात्रा गर्नु कम्ता चुनौतीपूर्ण कुरा होइन ।

कोइलीजस्तो सानो चराले गर्ने यसखाले साहसिक र जोखिमपूर्ण नियमित प्रेम-यात्राहरू हामी मानव समुदायका लागि समेत प्रेरणादायी छन् ।

दुई वर्षअघि भारतको महाराष्ट्रमा 'रेडियो कलर' जडान गरिएको अठाई वर्ष भाले पाटेबाघ नौ महिनामा तीन हजार किलोमिटरको निरन्तर यात्रा पार गरी तेलाङ्गना राज्यसम्म पुयो । त्यसपछि ऊ त्यहीं बसिरहेको छ । पाटेबाघले बढीमा चार सय किलोमिटरसम्म यात्रा गर्ने भए, पनि उक्त किशोर भालेबाघ भने अपवाद देखियो । पहिले ऊ भएको क्षेत्रमा पहिलैदेखि अर्कैं वयस्क भालेबाघले रेजाइं गरिरहेकाले आफ्नो प्रेम र राज सफल पार्नका निम्न नै उसले निकै लामो दूरीको कष्टकर यात्रा तय गरेको देखिन्छ ।

गिद्धलगायत अरु करिपय चराहरूले आजीवन कायम रहने नै जोडी बाँध्छन् । संसारमा पाइने स्तनधारी जनावरका प्रजातिहरूमध्ये तीन प्रतिशतले मात्र आजीवन जोडी बाँध्छन्, बाँकीले आफ्नो

अनुकूलतामा 'प्रेमी' वा 'प्रेमिका' अदलबदल गरिरहन्छन् । मुसा प्रजातिमा पर्ने 'परारी भोल्स' ले भने आजीवन जोडी अँगाल्ले मात्र होइन, जोडी मरेपछिको बाँकी जीवन समेत एकल अवस्थामै बिताउँछ । आफ्नो जोडी तनावमा रहेका बेला यिनले फकाउने, चुम्बन गर्ने र अझ्कमाल गर्ने गर्दछन् । सन्तान हुर्काउने मामलामा पनि यिनका बाबु-आमालो बराबर भूमिका निभाउँछन् ।

जोडी बनाउने कार्य पकै पनि सानोतिनो जोडबलले सफल हुँदैन । अधिकाइश भालेहरूबीच आफ्नो वर्चश्व जमाउनका निमित्त धातक जुधाइ समेत हुने गर्छ तर यो कार्यमा पोथी नै निर्णायिक हुँच्छन् । बाघ, गैंडा, हातीजस्ता ठूला जनावरका भालेहरूले पोथी प्राप्तिका निमित्त एकापसमा लडालडौ प्राण नै त्यागेका समेत कयौं उदाहरणहरू भेटिन्छन् । चार वर्षअधि नवलपरासीको पिठौलीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाका दुई भालेबीचको भीषण लडाइ सम्भँदा अहिले पनि शरीर नै सिरिङ्गा हुन्छ । शान्त, सुन्दर र आकर्षक देखिने गैंडाको त्यो बेलाको क्रोध, कर्कस आवाज र सर्याँ बुट्यान सोतर पार्ने सामर्थ्य देखेपछि गैंडा नै सबैभन्दा डरलाएदो जनावर ठहरियो, मेरा निमित्त ।

राजधनेश (एक प्रजातिको चरा) ले पोथीलाई फकाउन रुखको हाँगाका स-साना दुक्का, फल वा कीराहरू 'उपहार' दिन्छ । पोथीले त्यो 'उपहार' ग्रहण गरे 'प्रेम स्वीकार' भएको बुझिन्छ । त्यसपछि उनीहरूले आजीवन कायम रहने जोडी बाँध्छन् । यो चराले ठूलूला र बूढा रुखको टोड्कामा गुँड बनाउँछ र सपरिवार त्यहीं बस्छ । पोथीले अण्डा पारेपछि बच्चा नहुर्कुञ्जेलसम्म भाले राजधनेशले पोथीलाई त्यही टोड्कामै थुनेर राख्छ ।

हिलो र पोथीको विष्टा प्रयोग गरेर धनेश दम्पतिले आफू बस्ने टोड्काको मुख पौरे टाल्छन् । सो मुखमा राखिएको सानो प्वालबाट नै पोथीले सास फेर्ने तथा आहारा लिने काम गर्छे । भालेले ओथारो अवधिभर पोथीलाई र त्यसपछि बच्चा समेतलाई टोड्कोभन्दा बाहिरबाट नै नियमितरूपमा आहारा खुवाउँछ । यही स्वभावका कारण नै हुपुर्छ, राजधनेशलाई 'पत्नीब्रता' पन्छी भनिन्छ । चितवन राष्ट्रिय निकुञ्जको भ्रमणका क्रममा दुई वर्षअधि भेरिएको थियो आफ्नो परिवारको सेवामा अहोरात्र खटिरहेको यस्तै एउटा भाले राजधनेश ।

पोथीलाई 'आफ्नो बनाउन' का निमित्त दिन-रात खेटेर सुन्दर गुँड बनाउने 'तोप चरा' को भालेको मेहनत र त्यागको दृष्टान्त कम्ती रोचक छैन । तर, 'जलअप्सरा' को पोथीले भने तीन महिनाको प्रजनन अवधिमै समेत तीनवटा भालेसँग जोडी फेरिसक्छे । गत असोजमा हामी कपिलवस्तुको

जगदिशपुर तालमा पुदा जलअप्सराको भाले आफ्ना तीनवटा बच्चालाई चराइरहेको थियो; उसकी पोथी भने केही पर अर्के भालेसँग 'प्रेमालाप' मा मस्त थिई । युरोपमा गुँड बनाउने सेता गरुडहरू जाडो याममा बसाइ सेरे अफ्रिका पुछ्न् । फर्क्ने बेलामा भालेचाहिँ अलि पाहल्यै आइपुगेर गुँड बनाउन थाल्छ भने पोथीचाहिँ केही पछि मात्र



आइपछे । सेतो गरुडको जोडीबीच हुने समझदारी, विश्वास र भरोसा डाहालादो नै हुन्छ । समुद्रमा पाइने करिब दुई फिट लामो ‘पफर माछा’ को भालेले पोथीलाई आकर्षित गर्न छ फिटभन्दा दूलो ज्यामितीय आकारको अत्यन्तै सुन्दर घर बनाउँछ । यसको रोचक के छ भने एक पटक सन्तान हुकार्एपछि भालेले उक्त घर र पोथी दुवैलाई छाडिएन्छ र नयाँ ‘पल्नी’ र ‘रोमान्स’ का लागि फरक डिजाइनमा फेरि अर्कै घर बनाउँछ । माया-प्रेममा त्याग, समर्पण, साथ र बफादारिता मात्र हुँदैन; वियोग पनि हुन सक्छ । मान्छेजस्तै वन्यजन्तुहरू पनि वियोगका बेला अत्यन्त भावुक र चिन्तित

समेत हुने गर्छन् । करिव
एक दशकअधि

रूपन्देहीको गैंडातालमा हामीले सारसमा वियोगको गहिरो पीडा देखेका थियौं । त्यस क्षेत्रमा बस्ने एक जोडी सारसको भाले (सम्भवतः विद्युतीय तारमा ठाकिकाए) मरेपछि भावविव्यवल पोथी एकोहोरो कराइरहने, नचर्ने र भौतारिइरहने गरेकी थिई । त्यसको एक महिनापछि स्थानीयवासीसँग सोच्दा थाहा भयो, परिपीरमा सुकेर उसको त ज्याने पो गइसकेछ । त्यो कुरा सुनेर मेरो बोली नै बन्द भयो । सधैं जोडीमा नै रहने चखेवाका जोडीमध्ये कुनै एकको मृत्यु भएपा जीवित अर्कोले समेत आत्मदाह गर्छ भन्ने भनाइ आमरूपमा

प्रचलित छ ।

स्वीडेनका एक दम्पतीको बगैँचामा एक जोडी लोखर्के बस्थे, त्यो दम्पतीले तिनलाई नियमितरूपमा नटहरू खान दिने गरेको रहेछ । एक दिन दम्पती बाहिर निस्कनै लादा लोखर्के इयालमा आएर अनुनय गर्न थालेछ । लोखर्केले नट खान खोजिरहेको होला भनिठानेर उनीहरूले खासै वास्तै गरेन्छन् । घरबाट निस्काँदै गर्दा त्यो लोखर्केले उनीहरूलाई पछ्याउँदै अनुनय गरिरहने र दौडँदै पानी ट्याइकी भएको ठाँउतिर जाने-आउने गरिरह्यो । उसैलाई पछ्याउँदै जाँदा उसको जोडी पानीमा परेको भेटियो । दम्पतीले त्यो लोखर्केलाई बाहिर निकालिदिए । बडो कृतज्ञताका साथ हेरिरहेको लोखर्केले आफ्नो जोडी मरिसकेको थाहा पायो र साहै भावविव्यवल भयो । आफ्नो मृत जोडीको शवलाई बोकेर त्यो लोखर्के चिच्च्याउँदै यता-उता कुदिरह्यो । त्यो लोखर्केको त्यस्तो आवाज उनीहरूले त्यसअधि कहिल्यै सुनेका थिएनन् । शवलाई छातीमा टाँसेर लोखर्के कयौं दिनसम्म कराइरह्यो, बिलौना गरिरह्यो । अन्त्यमा जीवित त्यो लोखर्के समेत त्याँबाट हरायो ।

वन्यजन्तुहरूमा पनि धोका, बलात्कार र प्रतिशोधजस्ता घटना नहुने त होइन तर अत्यन्तै न्यून मात्र हुन्छन् । समूहमा बस्ने जनावरहरूमा जोडीको मिलाप र रेखदेख गर्ने जिम्मा त्यसको नाइकेलाई हुन्छ । पशुपक्षीले समेत हाडनाता करणीलाई प्रायः अस्वीकार गर्छन् । समूहमा कसैले उच्छ्वासखल व्यवहार गरेमा त्यो सदस्यलाई समूहबाट निकाल्नेदेखि ‘मृत्युदण्ड’ दिनेसम्मको ‘कारबाही’ गर्दछन् । उ प र ऽ त ऽ त ऽ फ ल फ ख त कही प्रतिनिधिमूलक घटना र उदाहरणहरूलाई मात्र हेर्दा पनि भन्न सकिन्छ कि वन्यजन्तुहरूमा समेत जोडीबीच देखिने प्रेम, त्यसका लागि गरिने समर्पण, अनुशासन, उत्तरदायित्वबोध र समग्र जीवनशैली हामी आधुनिक युगका मानव समुदायका निम्नि समेत शिक्षाप्रद र अनुकरणीय छन् ।

लेखक पन्छीविज्ञ हुन्

परिकार बनाउनोस् स्वादले खानोस्

चकलेट मउस्स

आवश्यक सामग्री

हेप्ही क्रिम- २०० ग्राम, अण्डाको पहेलो भाग-
तीन वटा, चिनी- २० ग्राम, भेनिला एक्स्ट्राक्ट- २-३
थोपा, डार्क चकलेट- १२५ ग्राम, नुन- आधा चिम्टी।

बनाउने तरिका

अण्डाको पहेलो भाग र चिनीलाई मध्यम खालको मिक्सड भाँडामा राख्ने। इलेक्ट्रिक ट्यान्ड मिक्सर वा हिपरले करिव २ मिनेटसम्म (फलफी नहुञ्जेल) मिक्स गर्ने। क्रिमलाई एउटा

प्यानमा राख्ने आगोमा हल्का तताउने।

अब माथि भिनिएभनुसार तयार पारिएको अण्डा-चिनीको मिक्सचरमा तताइएको क्रिम बिस्तारै राख्ने। त्यसपछि केही बेर चलाएर त्यस भाँडाका सबै सामग्रीलाई प्यानमा हाल्ने। यसलाई १६० डिग्री सेल्सियसमा (हल्का बब्ल निस्कन लाग्नुञ्जेल) पकाउने। डल्ला पर्न औंटेमा हिपरले चलाउँदै फुटाउने।

त्यसपछि आगो बन्द गरिदिएर त्यमा चकलेट थप्ने र पूरै नपालुञ्जेल चलाउँदै जाने। पूरै

फलेपछी त्यसलाई प्यानबाट निकालेर बोतलमा खन्न्याउने र सेलाउन दिने। अब केही क्रिमलाई यसमा राख्ने हिपर प्रयोग गरी हिप गर्ने। अन्त्यमा, थप स्वादका लागि भेनिला एक्स्ट्राक्ट राख्ने। आवश्यकताभनुसार यसमा नुन पनि राख्न सकिन्छ।

अन्त्यमा यसलाई डेजर्ट कपमा राख्ने अनि करिव २ घन्टाजस्ति सेलाउन दिने। माथिबाट चकलेटका केही टुक्राहरू राख्ने यसलाई सर्व गर्न सकिन्छ।



चिकन इन-स्वीट लेमन सस

आवश्यक सामग्री

ओलिभ आयल- २ (दूलो) चम्चा, प्याज- १ (मध्यम आकारको) मसिनो गरी काटेको, चिकने ब्रेस्ट- ४ वटा, टमेटो केचप- ३ (दूलो) चम्चा, सोय सस- २ (दूलो) चम्चा, चिनी- ३ (दूलो) चम्चा, कागतीको रस- २ (दूलो) चम्चा, मरिच- १ (सानो) चम्चा ।



बनाउने तरिका

चिकेन ब्रेस्टलाई लाम्चो आकारमा दुई टुक्रा पार्ने, यसबाट छाला हटाउने । त्यसपछि गहिरो भाँडामा ओलिभ आयल तताउने र मसिनो गरी काटेको प्याजलाई दूलो आगोमा फ्राई गर्ने । अब माथि भनिएअनुसार तयार पारिएको चिकेन राख्ने र त्यसलाई हल्का खेरो हुञ्जेलसम्म पकाउने ।

त्यसपछि एउटा कचौरामा केचप, सोय सस, चिनी, कागतीको भोल र मरिच राखेर मजाले मिसाउने । यो मिश्रणलाई चिकेनमाथि ख्याउने र उमाल्ने । उम्लेपछि छोपिदिने अनि आगोको राप घटाएर २०-२५ मिनेटसम्म पकाउने ।

पनीर कट्टी रोल



आवश्यक सामग्री

आँटा- २०० ग्राम, पनीर- २०० ग्राम, रातो क्यापिस्कम- एउटा (मसिनो), हरियो क्यापिस्कम- एउटा (लाम्चो गरी काटेको) मसिनो र लाम्चो गरी काटेको, प्याज- एउटा (मध्यम आकारको) मसिनो गरी काटेको ।

प्यारिनेटका लागि आवश्यक सामग्री

दही- ५ (दुलो) चम्चा, अदुवा- एक (सानो) चम्चा (भुजा पारेको), लसुन- एक (सानो) चम्चा, रातो खुर्सानीको धुलो- १ (सानो) चम्चा, गरम मसला- १ (सानो) चम्चा, बेसार- १ चिम्टी, नुन- १ (सानो) चम्चा, तेल- २ (दुलो) चम्चा,

चटनीका लागि आवश्यक सामग्री

धनियाँ- १०० ग्राम, पुरुदाना- ५० ग्राम, नरिवल- २ (दुलो) चम्चा भुजुरी पारेको, लसुनको केस्ना- एउटा, जिराको दाना- आधा (सानो) चम्चा, हरियो

खुर्सानी- एउटा, कागातीको रस- १ (दुलो) चम्चा, नुन- १ (सानो) चम्चा, चिनी- १ (सानो) चम्चा ।

प्यारिनेट गर्ने तरिका

एउटा कचौरामा प्यारिनेट सामग्रीलाई राख्ने र मजाले मिक्स गर्ने । त्यसमा आधा इन्चको बनाई टुक्रा पारिएको पनीर राख्ने र राम्ररी मोल्ने ।

त्यसपछि एउटा प्याज आवामा तेल तताउने । त्यसमा प्याज, क्यापिस्कम अनि एक चिम्टी नुन राखेर ३ देरिख ४ मिनेटसम्म पकाउने । त्यसमा माथि भनिएअनुसार तयार पारिएको पनीर राखेर मजाले मोल्ने र ३-४ मिनेटसम्म पकाउने । पाकेपछि आगो बन्द गर्ने । त्यसपछि धनियाँको पत्ता राखेपछि छोपेर राख्ने ।

चटनी तयार पाने तरिका

चटनीको लागि माथि उल्लेखितसबै सामग्री मिक्सरमा राख्ने अनि २ चम्चा पानी राखेर चलाउने । तयार भएको चटनीलाई एउटा कचौरामा राख्ने ।

रोटी तयार पाने तरिका

आँटा र पानी मिसाएर तावामा रोटी तयार पार्ने । थप स्वादका लागि थेरै घ्यु या तेल लगाएर पनि रोटी बनाउन सकिन्छ । सुख्खा रोटीमै पनि कट्टी रोल तयार पार्न सकिन्छ ।

कट्टी रोल बनाउने तरिका

तयार भएको रोटी लिने । त्यसमा माथि भनेवमोजिम बनाइएको चटनी (२ सानो चम्चाजति) दल्ने । त्यसपछि २-३ दुलो चम्चा माथि भनिएअनुसारको पनीर-मिश्रण एकैनासले फैलाएर राख्ने ।

त्यसमा थेरै प्याज र धनियाँको पत्ता पनि राख्ने । अब रोटीलाई छेउबाट पट्ट्याउँदै बीचमा पुऱ्याएर च्याप्ने । त्यसपछि सानो सिन्काले रोटीको रोललाई अद्काउन पनि सकिन्छ । पनीर कट्टी रोल तयार भयो । यसलाई सकेसम्म तातातै खानु राम्रो हुन्छ ।



सदाबहार जेरानियम फूल

अनिता सुनुवार

नेपालका प्रायः सहरी क्षेत्रमा हाइब्रिड जेरानियम किन्न पाइन्छ । यसका विभिन्न नयाँ-नयाँ किसिम तथा रङ्ग उपलब्ध हुन थालेका छन् । हाइब्रिड जेरानियमका बिरुवा बहुरङ्गी हुन्छन् ।



प्रायः सबै महिना फूल्ने सुन्दर फूलको नाम हो- जेरानियम । यो फूल बगैँचामा सुन्दर ढाङ्गाले फुल्छ । प्यार्गार्नियम पनि जेरानियम परिवारकै फूल भएको विज्ञहरूको भनाइ छ । त्यसैले जेरानियम नै पनि प्लार्गार्नियमका नामले समेत चिनिन्छ । यो सदाबहार फुल्ने फूल हो ।

यो जुम्सुकै ठाउँमा चटकक फुलिहाल्ने फूल हो । यसलाई फुलाउन उति धेरै मेहनत पनि गरिरहनु पर्दैन । गमलामा होस् वा जमिन या गार्डेनमा नै किन नहोस्, यो विभिन्न रद्गमा ढकमकक फुलिहाल्छ । अरु कुनै फूल नरोपिएको घरमा समेत जेरानियम भने प्रायः रोपिएको हुँच्छ/फुलेको देखन पाइन्छ ।

स्थानीय किसिमको जेरानियमको बोट हाइब्रिडको तुलनामा अग्लो हुँच्छ । पछिल्लो समय यो फूललाई हाइब्रिड गरेर निकै होचो र पोथ्रे बोटमा फुलाउन थालिएको छ । यसलाई सानो गमलामा ढकमकक फुलाएर कौसी तथा गार्डेनमा राख्ने गरेको देखिन्छ । विशेषतः सहरी क्षेत्रमा हाइब्रिड जेरानियम रोपेर होचो पोथ्रामा फुलाउने शौरिखिनहरूको सझौया बढिरहको छ ।

स्थानीय जेरानियमको बोट अग्लो हुने हुँदा बाझिग्ने तथा भाँचिनेजस्ता समस्या हुँच्छन् । तर,

होचो (हाइब्रिड) जेरानियममा भने त्यस्तो समस्या हुँदैन । अर्कातर्फ हाइब्रिड जेरानियम जाडो यामका एकदुई महिनाबाहेक सबै समय फूल्ने भएकाले पनि थप लोकप्रिय भएको देखिन्छ । निरन्तर फुलिरहने भएकाले पनि पारखीहरूमा यस फूलको आकर्षण बढेको पाइन्छ ।

नेपालका प्रायः सहरी क्षेत्रमा हाइब्रिड जेरानियम किन पाइन्छ । यसका विभिन्न नर्याँ-नर्याँ किसिम तथा रद्गा उपलब्ध हुन थालेका छन् । हाइब्रिड जेरानियमका बिरुवा बहुरङ्गी हुँच्छ । रातो, पिइक, कलेजी, छिरबिरे, सेतो लगायत जेरानियमका बढी मन पराइने रद्ग हुन् । पन्ध्रभन्दा बढी रद्ग जेरानियम नेपालमा पाइन्छन् । फागुन-चैतमा यो फूललाई सबैभन्दा राप्रोसँग फुलाउन सकिन्छ ।

आजभोलि 'टिस्युकल्वर' विधिबाट पनि जेरानियमको बीउ बनाउन थालिएको छ । तर,

यो प्रविधिको विकास नेपालमा भने भइसकेको पाइँदैन । त्यसैले यसखाले बीउ भने विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।

हाइब्रिड जेरानियमलाई हाँगो भाँचेर रोपी नर्याँ बिरुवाका रूपमा हुक्काउन सकिने भएकाले यसको बिरुवा उत्पादन तुलनात्मकरूपमा सजिलो छ । यसका बिरुवा गर्मी मौसममा बनाउनु उचित हुँच । तीन भाग बालुवामा एक भाग मधुमास मिसाएर त्यसैमा जेरानियमको हाँगो काटेर गार्डिएपछि दुई साता (करिव १५ दिन) मा जरा आउँछ । जरा आएको करिव दुई सातामा आवश्यकताअनुसार गमला तथा गार्डेनमा सारेर रोप्न सकिन्छ ।



भुन्डचाएर टकमवक

रोपेर राखिने विधिका आधारमा जेरानियम दुई किसिमका हुन्छ । यसलाई एकातिर जमिन वा गमलामा रोपेर फुलाउन सकिन्छ भने अर्कातिर गमलामा रोपेर वा अलो ठाउँमा भुन्डचाएर राखी फुलाउन र सजाउन पनि सकिन्छ ।

भुन्डचाएर रोपिने जेरानियम ‘ह्याइग्रिजेरानियम’ का नामले चिनिन्छ । भुन्डचाएर रोपिने जेरानियमलाई अलो भागमा लहरै रोप्दा भुन्डिएरै फूल्ले भएकाले खुब आकर्षक देखिन्छ । भुन्डचाएर रोपिने जेरानियम करिव ढेह फिटसम्म लत्रिएर फुल्छ ।

राम्री फुलाउने यस्तो तरिका

यो फूललाई प्लास्टिकको गमलामा रोप्नु भने त्यति उचित हुँदैन किनकि प्लास्टिकको गमलामा उचित वातावरणीय व्यवस्थापन हुँदैन । प्लास्टिकको गमलामा रोपेको जेरानियमको जरा चर्की घाम लागेका बेला तात्छ र बोट नै मर्ने जोखिम समेत हुन्छ । त्यसैले यसलाई माटाको गमलामा रोप्नु नै उचित हुन्छ ।

धेरै पानी परेको अवस्थामा यस बिरुवाका जरा कुहिने समस्या हुन्छ । त्यसैले, धेरै पानी हुँदा बिरुवा नै मर्ने जोखिम हुन्छ । यसर्थ, वर्षातको समयमा यसलाई कम मात्र पानीले भेट्दैन ठाउँमा राख्नु जरूरी हुन्छ । पानी धेरै भएमा मर्ने भएकाले यो फूल रोप्ने ठाउँको माटो सुख्खा भएपछि मात्र बिरुवा रोप्नुपर्छ ।

धेरै चिसो ठाउँमा पनि फुल्ल कीठिन हुने भएकाले जेरानियमलाई घमाइलो वातावरणमा रोप्नुपर्छ; धेरै चिसो हुने ठाउँमा रोप्नु हुँदैन । काठमाडौं उपत्यका तथा पहाडी भूभाग र तराई क्षेत्रमा समेत यो फूल

राम्रै फुलाउन सकिन्छ । दुर्द हजार मिटरभन्दा तलको भूभागमा जेरानियम फूललाई सुन्दर ढइगबाट फुलाउन सकिन्छ । हाइब्रिड जेरानियमका बोट सामान्यतः ८ इन्चसम्म र स्थानीय जेरानियमका बोट तीन फिटसम्मका हुन्न ।

यो फूललाई हल्का किसिमको माटो आवश्यक हुन्छ । कडा माटोमा राम्री फुलाउन सकिँदैन । त्यसैले माटो र मधुमास वा कुहिएका पत्कर मिसाएर रोप्नु उचित हुन्छ । यो फूललाई विभिन्न कम्पोस्ट मल, गोबर मल, हड्डी, पिना मल आदि हाल्ल सकिन्छ । गोबर भने कम्तीमा छ मर्हिना पुरानो हाल्लु उचित हुन्छ । मल धेरै हुँदा मर्ने भएकाले गोबर, पिना, हड्डीजस्ता मल वयस्क बोटमा करिव एक मुठी मात्रै हाल्लु उचित हुन्छ । पन्ध-सोह दिनमा मल हाल्नुपर्छ ।

यसका बिरुवा रोप्दा जराभन्दा माथि धेरै माटो हाल्नु हुँदैन । डाँठको धेरै भाग पुरींदा डाँठ नै कुहिएर बिरुवा मर्ने जोखिम हुन्छ । यसका बिरुवाको मूल्य सामान्यतः ३० स्पैयाँदोरिख १ हजार रुपैयाँसम्म पर्छ । विज्ञहरूका अनुसार यो फूल भारतबाट नेपालमा भित्रिएको हो । त्यसो त बेलायतबाट लाहुरेले भित्र्याएको अनुमान गर्नेहरूको पनि कमी छैन ।



The Beauty Spot

& Training Center

A complete beauty station

We provide all beauty services.

Our Services:

- Hair Cutting
- Hair Styling
- Karatine Hair Treatment
- Hair Straighting
- Hair Pumb
- Hair Spa
- Hair treatment
- Hair Colouring
- Facial
- Face treatment

Makeup:

- Bridle makeover
- Nude Makeup
- Model Makeup
- Manicure
- Pedicure
- Waxing
- Mehendi
- Eyelash extention
- eyebrow belding

Kumarithan, Kupondol, Lalitpur

+977-1-5540262, 9841354761

kayathebeautyspot

@kaya_the_beauty_spot

rsns1969@gmail.com



Explore your true style...



Usha's Stylish Collection

Kupandol, Lalitpur, Contact: 015522957
Usha Khadgi, Miss Nepal 2000

नर्सिङ अनुभूति :

सर्पदड़शका बिरामीको आँखैअधि मृत्यु

छरछिमेकमा
मरिमराउ पर्दा समेत
नजाने मान्छे म । तर,
ड्युटीको सिलसिलामा
आफ्नै अगाडि मान्छे
मेरेको देखुपन्यो ।



**सलोनी आले मगर,
ॐ साई अस्पताल, भद्रपुर**

स्वास्थ्यकर्मी बनेर बिरामीको सेवा गर्नु मेरो सानैदेखिको रहर हो । बाल्यकालदेखि नै मैले 'दूली भएपर्छि म नर्सिङ पेसामा लाम्हु' भन्दा घरपरिवारका सबै जना खुयी हुथे । त्यसैकारण नै अहिले म नर्सिङ पेसामा छु । उहिल्यैदेखिको मेरो चाहना यतिबेला सारथक भएको छ ।

मूलत: स्वास्थ्यकर्मी बनेपछिर विशेषतः नर्सिङ पेसामा लागोपांचि हाम्रो कर्तव्य भनेकै जस्तोसुकै कठिन परिस्थितिमा पनि बिरामीलाई सेवा दिन नचुक्नु हो । मैले आफ्नो यो कर्तव्य समिक्षरहेकी छु र पूरा गर्दै पनि आएकी छु । यतिबेला विश्वभर र नेपालमा समेत कोरोनाभाइरसको महामारी

फैलिइरहेकाले स्वभावतः एकदमै डर लागिरहेको छ । अझ म त आईसीयूमै काम गर्दै, त्यसैले यो जटिल र घातक रोगसँग भन् नजिकैबाट लडाइँ लडिरहेकी छु ।

कतै मलाई पनि कोरोना सङ्क्रमण भइसकेको छ कि भन्ने चिन्ता बारम्बार लागिरहन्छ । स्वास्थ्यकर्मी हुनुका नाताले आफ्नो त खासै चिन्ता लिइँदैन तर घरपरिवारलाई सर्ने हो कि भन्ने त्रासले चाहिँ मलाई निरन्तर सताइरहन्छ ।

एक दिन खाजा खाएर आईसीयूतिर फर्किरहेकी थिएँ । सर्पले टोकेका एकजना बिरामी मेरो अगाडि फेला परे । ती बिरामीका आमा-बाबु एकदमै त्रसित थिए । तर, अस्पताल आइपुगेको पाँच-दस मिनेट बित्दा-नबित्दै ती बिरामीको निधन भयो ।

त्यसअधिसम्म आफ्नै अगाडि कोही मान्छे मेरेको मैले देखेकी थिइँन । पहिलो पटक आँखाअधि मान्छेको मृत्यु भएको देखुदा मन निकै चिसो भएर आयो । छरछिमेकमा मरिमराउ पर्दा समेत नजाने मान्छे म । तर, ड्युटीको सिलसिलामा आफ्नै अगाडि मान्छे मेरेको देखुपन्यो । त्यो समय मलाई निकै नरमाइलो लागेको थियो । तर, काम गर्दै जाँदा र अनेकौं अप्द्यारा भेल्दै आउँदा अब भने डर लाग्न छाडेको छ ।

के हो ‘स्वास्थ्य सइकटकाल’ ?



• अधिवक्ता लक्ष्मण बर्याल



एकात्मक स्वास्थ्य सइकटकाल लगाएर कोरोना नियन्त्रण गर्नुपर्छ भन्ने धारणा देखियो भने अकार्तिर स्वास्थ्य सइकटकाल लगाउँदा मौलिक हक कुण्ठित हुने भनेर पनि बहस चल्यो ।

विश्वका अन्य देशमा भै नेपालमा पनि कोरोनाभाइरसको सइक्रमण बढेर उत्कर्षमा पुगेको वर्तमान अवस्थामा स्वास्थ्य सइकटकालको निकै नै चर्चा चल्यो । एकात्मक स्वास्थ्य सइकटकाल लगाएर कोरोना नियन्त्रण गर्नुपर्छ भन्ने धारणा देखियो भने अकार्तिर स्वास्थ्य सइकटकाल लगाउँदा मौलिक हक कुण्ठित हुने भनेर पनि बहस चल्यो ।

स्वास्थ्य सइकटकाल हचुवाका भरमा लाद्ने विषय भने अवश्य नै होइन । यो निकै नै सोचाविचार गेरेर विवेकसम्मत ढण्डाले प्रयोग गर्नुपर्ने अन्तिम अस्त्र मात्रै हो । त्यसो त स्वास्थ्य सइकटकाल



लगाउनु आफैमा सहज विषय पनि होइन । र, निर्धक्क ढङ्गले भनैपर्दा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि नेपालमा स्वास्थ्य सङ्कटकाल लगाउनु आवश्यक पनि देखिँदैन ।

महामारी तीव्र गतिमा फैलिएका ठाउँविशेष अर्थात् केही अति प्रभावित ठाउँहरूमा भने क्षेत्रगत हिसाबले स्वास्थ्य आपतकाल लगाउन वा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिन्छ । तर, राष्ट्रव्यापी स्वास्थ्य सङ्कटकाल नै भने लगाउनु हुँदैन/आवश्यक पर्दैन ।

स्वास्थ्य सङ्कटकाल लगाउँदा नागरिकका मौलिक हकहरूको कटौती हुने तथा कुणिठत हुने जोखिम प्रबल देखिन्छ । हिँडुल गर्न नपाउँदा नागरिकले प्राथमिक उपचारबाट समेत वञ्चित

हुनुपर्ने जोखिम टड्कारो देखिन्छ । सङ्कटकालीन अवस्थाका कारण खोजेको समयमा सवारी साधन नपाउँदा स्वास्थ्य जोखिम भन् बढी हुन सक्छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समेत हिँडुल गर्ने लगायतका मौलिक अधिकारहरू कुणिठत भएका छन् । स्वास्थ्य सङ्कटकालको अवस्थामा स्वास्थ्यसँग सम्बन्धित अधिकारहरू अभ बढी कुणिठत हुने जोखिम हुन्छ । स्वास्थ्य सङ्कटकाल पनि प्रकारान्तरले राजनीतिक सङ्कटकाल जस्तै हो । अभ हाप्तो सन्दर्भमा त यसको दुरुपयोग हुने सम्भावना समेत भन् बढी देखिन्छ ।

स्वास्थ्य सङ्कटकाल लगाइएका बेला निजी सम्पति, निजी अस्पताललगायतका

स्रोत-साधनहरूलाई राज्यले नै नियन्त्रणमा लिएर चलाउन सक्छ । यो स्थितिमा सरकारी खरिदका नियमहरू पनि निकै खुकुलो बनाइन्छ र भ्रष्टाचार-व्याप्तिकारका अनेकौं द्वार खुल्छन् ।

के छ कानूनी व्यवस्था ?

नेपालको संविधान, २०७२ को भाग- ३ मा मौलिक हक र कर्तव्यको व्यवस्था छ । सङ्कटकालीन अवस्थामा यस्ता हक कुणिठत हुन्छन्, जसले गर्दा नागरिकले दुःख पाउने अवस्था हुन्छ ।

नेपालको संविधान, २०७२ को धारा २७३ मा सङ्कटकालीन व्यवस्था छ । धारा २७३ को उपधारा २ मा ...कुनै प्रदेशमा प्राकृतिक विपद् वा महामारीको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा



सम्बन्धित प्रदेश सरकारले नेपाल सरकारसमक्ष यस धारामोजिम प्रदेश वा प्रदेशको कुनै भागमा सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्नका लागि अनुरोध गर्न सक्ने व्यवस्था छ ।

त्यसैगरी, धारा २७३ को उपधारा १० मा लेखिएको छ- 'उपधारा १ बमोजिम सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्दा त्यस्तो घोषणा वा आदेश बहाल रहेसम्मका लागि भाग-३ मा व्यवस्था भएका मौलिक हक निलम्बन गर्न सकिने छ ।'

त्यसैले, सङ्कटकालको अवस्थामा मौलिक हक समेत निलम्बन हुने भएकाले त्यो स्थितिमा दुःख पाउने भनेको त जनताले नै हो । यद्यपि संवैधानिक उपचारको हक र बन्दीप्रत्यक्षीकरणको उपचार प्राप्त गर्ने हक भने निलम्बन नगरिने व्यवस्था समेत संविधानमा उल्लेखित छ ।

जनस्वास्थ्य ऐन, २०७५ को परिच्छेद- ६ को दफा ४८ मा आपतकालीन स्वास्थ्य सेवा

तथा व्यवस्थापनसम्बन्धी व्यवस्था छ । दफा ४८ को उपदफा ४ मा 'स्थानीय तहले प्रचलित कानूनवमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्नेछ' भन्ने प्रावधान छ । ऐनको उपदफा ४ मा लेखिएको छ- 'तर, कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा सम्बन्धित प्रदेशले र एकभन्दा बढी प्रदेशहरूमा जनस्वास्थ्य विपद् अवस्था सिर्जना हुन गएमा नेपाल सरकारले तोकिएकमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्नेछ ।'

स्वास्थ्य आपतकाल/सङ्कटकाल घोषणा गरिएका बेला एकद्वार प्रणालीबाट स्वास्थ्य प्रणाली सञ्चालन गर्दा महामारी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्क अघि सार्ने गरिएको छ । तर, जनताले असहयोग गरेको अवस्थामा स्वास्थ्य आपतकाल/सङ्कटकाल घोषणा गर्ने विषयमा बहस गर्न सकिने भए पनि जनताले सहयोग गरेको अवस्थामा यो आवश्यक देखिँदैन । त्यसैले,

कोरोनाभाइरस महामारीको सन्दर्भमा पनि स्वास्थ्य सङ्कटकाल लगाउने विषय व्यावहारिक र उचित देखिँदैन ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को परिच्छेद- १० को दफा २४ मा कसूर र सजायसम्बन्धी प्रावधान छ । ऐनको दफा २४ को उपदफा १ मा व्यवस्था गरिएको छ- 'कसैले विपदको घटना घटन सक्ने गरी लापर्बाही गरेमा वा त्यस्तो घटना घटाउन प्रत्येक सङ्कटमा त्यस्तो व्यक्तिलाई कसूरको मात्राअनुसार पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।' ऐनको यो प्रावधान हेर्दा पनि सङ्कटकाल लगाइए नागरिकको मौलिक हक कुण्ठित हुने नै देखिन्छ । सङ्कटकालमा रोग ऐन, २०२० पनि समसामयिक नभएकाले त्यसलाई तत्काल संशोधन गर्नुपर्ने देखिएको छ । यो पुरानो ऐन वर्तमान अवस्थामा प्रभावकारी देखिँदैन ।



‘सुपर फुड’ स्पिरुलिना

डा. डीबी सुनुवार

समुद्रमा पाइने विभिन्न खाले लेऊहरूजस्तै स्पिरुलिना पनि एक प्रकारको सामुद्रिक लेऊ हो। यो ‘ब्ल्यु ग्रीन आल्फी’ प्रजातिमा पर्दछ। मुख्यतः समुद्रमा नै पाइने भएकाले सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्नेहरूले यसको खेती गर्ने गरेको पाइन्छ।

यो ‘लेऊ’ मूलतः ‘साइनो ब्याक्टेरिया’ वर्गमा पर्छ। हरियो तथा नीलोको समिश्रणबाट यसको सङ्गा सिर्जित भएको देखिन्छ। भट्ट हेर्दा हरियो देखिने स्पिरुलिना स्वास्थ्यका दृष्टिले निकै लाभदायक सामुद्रिक वनस्पति हो।

स्पिरुलिनालाई समुद्रबाट निकालिसकेपर्छि प्रशोधनपश्चात् खान सकिन्छ। यसको वासना हल्कारूपमा माछाको जस्तै लाग्दछ र कता-कता माछा खाएजस्तो पनि भान पर्छ। यसको स्वाद हल्का तुनीलो हुन्छ। स्पिरुलिना विशुद्ध शाकाहारी वनस्पतिजन्य खाना हो।



यो 'लेऊ' मूलतः 'साइनो ब्याक्टेरिया' वर्गमा
पर्छ । हरियो तथा नीलोको सम्मश्रणबाट
यसको सद्ग सिर्जित भएको देखिन्छ ।



यसरी हुन्दू उत्पादन

मूलतः प्राकृतिकरूपमा समुद्रबाट लिइने भए तापनि पछिल्लो समय भने विभिन्न मुलुकमा स्पिरलिनाको व्यावसायिक रूपमा समेत उत्पादन हुन थालेको छ । तालतलैयामा कृत्रिम रूपमै तथा आधुनिकरूपले पोखरी बनाएर समेत यसको उत्पादन हुन थालेको छ ।

नेपालमा पनि स्पिरलिनाको खेती गर्न सकिन्छ । तुलनात्मकरूपले गर्भी हावापानी भएको ठाउँमा यसको उत्पादन राम्रैसँग गर्न सकिन्छ । यो लेङु हो तर रोप्न मिल्छ । यसलाई रोपेको दुईदिखि तीन सातामा उत्पादन सङ्कलन गरेर आवश्यकताअनुसार भण्डारण गर्न या लगतै प्रशोधन गरेर उपभोग गर्न सकिन्छ ।

यसरी गरिन्दू प्रयोग

स्पिरलिनालाई परम्परागतरूपमा तरकारी, सुप, सलाद तथा विभिन्न खाद्य एवम् पेय पदार्थहरूमा मिसाएर खाने प्रचलन छ । यसका गुणहरू अर्थात् स्वास्थ्यलाभहरू निकै राम्रा देखिएकाले पछिल्लो समय स्पिरलिनाको प्रयोग भन् बढ्दै गएको छ ।





विभिन्न अध्ययन-अनुसन्धानबाट स्पिरुलिनाका अनेकौं लाभ देखिएकाले यसलाई व्यावसायिकरूपमा उपत्यादन गरेर धुलो, क्याप्सुल वा चक्कीका रूपमा समेत बजारमा उपलब्ध गराउन थालिएको पाइन्छ।

सामान्यतः कुपोषित बालबालिका तथा पाको उमेरकाहरूका निम्नि स्पिरुलिना निकै लाभदायक सिद्ध भएको देखिन्छ। यद्यपि यो सबै उमेरसमूहका व्यक्तिहरूका निम्नि उत्तिकै लाभदायक छ। भारत, अफ्रिकालगायतका राष्ट्रमा गरिएका प्रयोग तथा अध्ययनअनुसार कुपोषितहरूका निम्नि स्पिरुलिना निकै लाभदायक देखिएको छ। यसलाई 'बोटानिकल मेडिसिन' का रूपमा समेत प्रयोग गर्ने गरिएको पाइन्छ।

स्पिरुलिनालाई वयस्क व्यक्तिले सामान्यतः दैनिक तीनदेखि पाँच ग्रामसम्म सेवन गर्न सक्दछन्। यसको सन्तुलित सेवनले कुपोषणबाट बचाउँछ। विशेषगरी बिहान र बेलुकी खालि पेटमा यसको

उपभोग गर्नु लाभदायक हुन्छ। तर, स्पिरुलिना यही बेला र यति नै खानुपर्छ भन्नेचाहिँ छैन। यात्रा तथा कुनै काम गर्दा जुनसुकै बेला र जहाँसुकै रहेर पनि यसलाई खान सकिन्छ।

स्पिरुलिनाबाट मिल्छन् यस्ता लाभ

स्पिरुलिनामा प्रोटीन, भिटामिन बी-वान, बी-टु र बी-थ्री; कपर, आइरनजस्ता तत्त्व पाइन्छन्। यसबाट विभिन्न किसिमका एमिनो एसिड समेत प्राप्त हुन्छन्। यसमा पाइने 'जीएलए' र 'बेटाक्यारोटिन' जस्ता तत्त्वले शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन र विभिन्न रोगबाट छुटकारा पाउन सहायता मिल्छ।

मुख्यतः 'प्लान्ट प्रोटीन' नै स्पिरुलिनामा पाइने प्रमुख तत्त्व हो। त्यसैले यो यस्तो सामुद्रिक बनस्पति हो, जसको सही र सन्तुलित प्रयोगले एकातर्फ मोटोपन घटाउन सहयोग मिल्छ भने अर्कातर्फ कुपोषण भएर दुब्लो-पातलो भएकाहरूलाई मोटोघाटो र हृष्टपुष्ट

तुल्याउन समेत सहयोग मिल्छ।

स्पिरुलिनामा पाइने 'फाइकोसायनिन' नामक तत्त्वले एन्टिअक्सडेन्टका रूपमा काम गर्छ। एन्टिअक्सडेन्टको सहायताले शारीरभित्रका विभिन्न विकार तत्त्वलाई बाहिर पठाउन सहयोग पुर्याउँछ। यसको प्रयोगद्वारा शारीरिक विकार तत्त्व बाहिर जाने भएकाले खानपानमा रुचि बढाउनुका साथै शारीरिक तथा मानसिकरूपमा हृष्टपुष्ट रहन सहयोग मिल्छ।

यसको नियमित तथा सन्तुलित सेवनले अध्ययन तथा सिर्जनात्मक काम गर्न पर्याप्त ऊर्जा मिल्छ। यसले मानसिकरूपमा स्वस्थ रहन सहयोग मिल्ने भएकाले बौद्धिक तीक्ष्णताको अभिन्नद्विमा सहयोग मिल्छ र स्मरणशक्ति समेत बढ्छ। स्मरणशक्ति बढेपछि आफूले विगतमा गरेका कामको समीक्षा गर्न, कमीकमजोरी सच्चाउन र भविष्यका निम्नि सही योजना बनाएर अधि बढन मद्दत पुग्छ।



तेल तथा मेकअपको तहहरू
हटाउनका लागि उपयुक्त



चिल्लो छाला भएका व्यक्तिका
लागि र डण्डीफोर भएकाहरूको
लागि पनि उपयुक्त हुन्छ.



छालाको भित्रै सम्म पुगेर सफाइ
गर्न्छ. जसले गर्दा छाला भित्रै देखि
गोरो रहन्छ।

FOAMING Face Cleaner

प्रयोग गर्ने तरिका

पहिले छालालाई सफा पानीले भिजाउने, हातमा एकदेसि
दुई पम्प फोमिङ फोस तिलनर निकाल्नुहोस् । यसलाई
अनुहारमा सबैतिर फैलिने गरी मालिस गर्नुहोस् । १ मिनेट
जति मालिस गरेपछि राम्रोसाग पर्खाल्नुहोस् ।



www.holistic.com.np



holistichealth014@gmail.com



+977-01-4812148

निउरो

नेपाली समाजमा निउरो नामले चर्चित यो वनस्पतिलाई अङ्ग्रेजीमा 'फिल्हेलहेड फ्रेन' भनिन्छ । यसको वैज्ञानिक नाम 'म्हेउसिया स्टुथियोरिस' हो । यो 'अस्ट्रॉच फ्रेन' र 'सट्टलकक फ्रेन' का नामले समेत चिनिन्छ । निउरो खानयोग्य फर्नका प्रजातिको वनस्पति हो । यसका बोट धुमाउरो निहुरिएका (कर्ली आकारका) हुन्छन् । यसलाई तरकारीको रूपमा प्रयोग गर्ने हाम्रो प्रचलन छ । खेती वा प्रकृतिबाट टिपिसकेपछि छिडै बिग्रने भएकाले निउरोलाई टिपेको या किनेको एक-दिनभित्रै पकाएर खाइहाल्नुपर्छ ।

निउरोमा पाइने तत्वहरू

यो बाह्रमासे बिस्वा हो । शीतोष्ण मौसम र राग्रासँग पानी बने माटोमा यो राम्ररी फस्टाउँछ । नेपालमा भने निउरो जडगल, छायाँदार स्थल, दलदले जमिन, नदी किनार र ओसिलो मैदानमा प्रायः वसन्त याममा पाइन्छ ।

निउरो एकदमै पौधिक वनस्पति हो । सय ग्राम निउरोमा ३४ क्यालोरी शक्ति हुन्छ; जसमा ४.५५ ग्राम प्रोटीन, ०.३२ मिलिग्राम कपर, ४.९८ मिलिग्राम नियासिन, २६.६ मिलिग्राम एस्कर्बिक एसिड, १८१ माइक्रोग्राम भिटामिन ए, ०.५१ ग्राम मेनानिज र १.३१ मिलिग्राम आइरन हुन्छ । यसमा फ्याट तथा कार्बोहाइड्रेट भने एकदमै कम हुन्छ ।

एसिया, उत्तरी फ्रान्स र अमेरिकामा आहारको उल्लेख्य अद्यशक्ति रूपमा निउरोको प्रयोग गरिन्छ । यसलाई मुट्ठा खोलिनुभन्दा पहिले नै कठनी गरिन्छ । यसमा रहेको भिटामिन ए र प्राकृतिक एन्टीऑक्सिडेन्टले म्युक्स मेम्ब्रेन र छाला स्वस्थ राख्न मद्दत पुऱ्याउँछ ।

निउरोका फाइदाहरू

यसले शारीरिक वृद्धि एवम् विकासमा सहयोग गर्दै र कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्दत पुऱ्याउँछ । निउरो क्यान्सिसको उपचारमा समेत सहयोगी हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । औंखाका रोगहरूको उपचारमा समेत यो निकै सहयोगी हुन्छ । हड्डी बलियो राख्न पनि यसले सहयोग गर्दै ।

निउरो एनिमियाको उपचारमा पनि निकै सहयोगी हुन्छ भने माइग्रेन निको पार्न समेत यसले सहयोग पुऱ्याउँछ । निउरोको नियमित एवम् सन्तुलित सेवन गर्दा पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।

निउरोलाई मुख्यतः तरकारी पकाएर खाइन्छ । यद्यपि यसलाई अचारका रूपमा साँधेर वा उमालेर सुपका रूपमा समेत खान सकिन्छ ।

गुनिला र लाभकारी यी वनस्पति





तितेपाती

तितेपाती एसिया, उत्तरी अमेरिका र उत्तरी यूरोपमा उब्जने एक प्रकारको वनस्पति हो । यसको जमिनमुनिको जरा र जमिनमाथिको बोट दुवैलाई औषधि बनाउन प्रयोग गरिन्छ ।

तितेपातीको जरालाई शरीरमा ऊर्जा वृद्धि गर्ने 'टनिक' का रूपमा लिइन्छ । जरामाथिको बोटका भागहरू भने पेट र आन्द्रासम्बन्धी रोग (पखाला, कब्जियत, ऐंठन, कमजोर पाचन प्रक्रिया, जुका तथा चुर्नाको सङ्क्रमण, बान्ता आदि) को उपचारमा प्रयोग हुन्छ ।

यसलाई ख्यारिस्ट्रिकको उपचारमा र पित्तस्राव उत्तेजित पार्न जुसका रूपमा पनि प्रयोग गरिन्छ । कलेजोको 'टनिक' का रूपमा पनि यसको प्रयोग हुन्छ । महिलाहरूमा महिनावारिसम्बन्धी समस्या

हुँदा पनि यसको प्रयोग हुन्छ ।

तितेपातीको लोसन छालामा लगाउँदा जलेका ठाउँहरूको दाग र खुजलीबाट समेत छुटकारा पाउन सकिन्छ । छालामा तितेपाती सिधै वा मेन्थोल मिश्रित यसको लोसन प्रयोग गर्नाले छाला चिलाउने समस्याबाट छुटकारा पाउन सकिने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

तितेपातीको साबुन प्रयोग गर्दा छालामा सूक्ष्म जीवहरू (ब्याक्टेरिया, फइस, परजीवी, आदि) विरुद्ध लड्न सक्ने क्षमताको विकास हुन्छ । त्यसैले तितेपातीको साबुन प्रयोग गर्दा अत्यधिक पसिना आउने र शरीर गन्हाउने समस्या समेत समाधान हुन्छ । छाला सफा गर्ने, चमक बढाउने, कपाल भर्ने, चाया-पोतो आउने, डेन्ड्रफ हुनेजस्ता समस्या

समाधानमा सहयोग पुग्ने कुरा त भन् छैदै छ । छालासम्बन्धी जुनसुकै रोगको उपचारमा तितेपाती एकदमै सहयोगी हुन्छ ।

तितेपातीको बोटलाई कुटेर तातो पानीमा राखी बाफ लिनाले श्वास-प्रश्वाससम्बन्धी धेरैजसो समस्या र रुखा-खोकी, मर्काबाट समेत छुटकारा मिल्छ । यसको चिया बनाएर पिउँदा पनि धेरै फाइदा हुन्छ ।

यसलाई सुकाएर, एकस्ट्र्याक्ट वा क्याप्सुल बनाएर पनि प्रयोग गर्न सकिन्छ । औषधीय गुणहरूकै कारण यो वनस्पति हजारौं वर्षदेखि प्रयोग हुँदै आइरहेको छ । खाने कुरामा तितेपाता ल्याउनका निर्मित समेत तितेपाती वा त्यसका एकस्ट्र्याक्टको प्रयोग हुने गरेको छ ।

ड्र्यागन फल

ड्र्यागन एक प्रकारको 'उष्णकटिबन्धीय' फल हो। आजभोलि यो क्रमशः लोकप्रिय हुँदै जान थालेको छ। यसको अनौठो रूप र स्वादका कारण मानिस आकर्षित र आनन्दित हुन थालेका छन्।

अध्ययनहरूले देखाएँअनुसार ड्र्यागन फलका अनेकौं स्वास्थ्य-लाभहरू छन्। यो दक्षिणी मेक्सिको र मध्य-अमेरिकाको मौलिक वनस्पति भए तापानि आजकल विश्वभर नै उब्जिहेको छ; उपभोग भइरहेको छ।


ड्र्यागन फलका मुख्यतः दुई प्रजाति छन्- रातो गुदी भएको र सेतो गुदी भएको। ड्र्यागन फल हेदा नै अनौठो लान्ने खालको हुन्छ। अनि यसको स्वाद भने अन्य फलहरूको जस्तै हुन्छ। यसको स्वाद किबी र नासपातीबीच 'ऋस' भएजस्तो र अलि मीठो खालको हुन्छ।

सय ग्राम ड्र्यागन फलमा १.२ ग्राम प्रोटीन, ६० क्यालोरी, १३ ग्राम कार्बोहाइड्रेट, ३ ग्राम फाइबर, ३% भिटामिन सी (आरडीआईको आधारमा), ४% आइरन (आरडीआईको आधारमा), १०%

म्यानेसियम (आरडीआईको आधारमा) हुन्छ।

यसमा बेटालाइन, हाइड्रोक्ससिनामेट, फ्ल्याभोनोइडजस्ता एन्टिअक्सडेन्ट पनि पाइन्छन्। यस्ता एन्टिअक्सडेन्टले शरीरभित्रका कोशिकाहरूलाई बिग्रनबाट जोगाउँछ र इन्सुलिन रेसिस्टेन्स बढाउँछ। यसले कलेजो तथा मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। यसलाई सिधै वा सलादका रूपमा अन्य फलसँग मिसाएर खान सकिन्छ। यसको गुदीको जुस बनाएर पनि मजा लिन सकिन्छ।





प्रा.डा. दिनेश बास्तोला

जोडीबीच उमेरअन्तरको यौनक्रियामा प्रभाव

66

यौनजोडीबीच उमेर अन्तर बढी हुनु कुनै हिसाबले पनि उचित हुँदैन। वैवाहिक सम्बन्धकै हकमा पनि जोडीबीच उमेरको धेरै अन्तर हुनु उचित हुँदैन।

,

पाको उमेरका व्यक्ति
शारीरिक तथा
मानसिकरूपले शिथिल
हुनुका साथै जोस र
जाँगरमा समेत
कमी हुन्छ ।

जोडीबीचको यौनक्रियामा उमेरको निकै ठूलो प्रभाव पार्छ । फरक उमेरसमूहका यौनजोडीको तुलनामा एउटै उमेरसमूहका यौनजोडीबीच यौन सम्बन्ध हुनु उचित हुन्छ । फरक उमेरसमूहका जोडीबीचको यौन सम्बन्ध शारीरिक एवम् मानसिक दुवै हिसाबले उचित हुँदैन ।

यौनजोडीबीच उमेर अन्तर बढी हुनु कुनै हिसाबले पनि उचित हुँदैन । वैवाहिक सम्बन्धकै हकमा पनि जोडीबीच उमेरको धेरै अन्तर हुनु उचित हुँदैन । विवाह गर्नुअघि नै उमेर अन्तरबाटे राप्ररी रुयाल पुन्याउनुपर्छ; सामाजिक एवम् कानुनी पक्षबाटे समेत ध्यान दिनुपर्छ ।

जोडीमध्येका एकको उमेर पाको भैसकेको र अर्को भने भर्खरकै भएपा उमेरको बेमेलकै कारण यौन सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्छ । उमेरको बेमेलकै कारण यौनजोडीको दैनिकीमा असर पर्नुका साथै शारीरिक एवम् मानसिकरूपले समेत गम्भीर प्रभाव पर्न सक्छ । त्यसैले पाको उमेरका व्यक्तिले जवान यौनजोडीलाई यौन-सहयोगीका रूपमा अङ्गलदा वा वैवाहिक जीवनमा बाँधिने सोच राख्दा निकै नै विचार पुन्याउनु पर्छ । पाको उमेरका व्यक्ति शारीरिक तथा मानसिकरूपले शिथिल हुनुका साथै जोस र जाँगरमा समेत कमी हुन्छ । सामान्यतः पचास वर्षपछि मानिसमा शारीरिक तथा मानसिकरूपले क्रमशः ऊर्जा कम हुँदै जान्छ ।



यौन जोड़ीका एकजना जवान र अर्कोचाहिँ पाको भएमा जवानलाई यौन सन्तुष्टि प्राप्त गर्न मुस्किल पर्छ; र, यस्तो अवस्थामा पाको व्यक्तिलाई समेत आत्मसन्तुष्टि मिल्दैन। यस्तो स्थितिमा यौनजोड़ीबीच क्रमशः बेमेल बद्दै जान सकछ।

हुन त यौनानन्दका लागि सम्भोग नै गर्नुपर्छ भन्ने हुँदैन। विभिन्न किसिमका यौन क्रियाकलाप गरेर पनि यौनानन्द लिन सकिन्छ। बच्चा जन्माउने प्रयोजनका निम्नि भने सम्भोग नै अनिवार्य हुन्छ। पाको उमेरका व्यक्तिको जवान यौनजोड़ी भएमा यौन जोड़ीका यौनाइट चलाएर तथा विभिन्न ढण्डाले स्पर्श गरेर मात्रै पनि यौनानन्द प्राप्त गर्न सकदछन्।


उमेर पाको हुँदै जाँदा शरीरका विभिन्न अझ्य तथा प्रणालीहरू बिस्तारै कमजोर हुँदै जान्छन्। त्यो स्थितिमा शारीरिक तथा मानसिक ऊर्जा पनि क्रमशः कम हुँदै जान्छ। शारीरिक-मानसिक ऊर्जा घट्दै जाँदा क्रमशः शिथिलता बढ्ने र यौन दुर्बलता पनि हुने नै भयो। शारीरिकरूपले यौन अक्षमता हुँदा स्वभावतः यौनक्रिया पनि प्रभावकारी नहुने नै भयो।

युवावस्थामा शारीरिक तथा मानसिक सक्रियता बढी नै हुन्छ; त्यो स्थितिमा यौनेच्छा पनि स्वभावतः बढी नै हुन्छ। त्यसैले जवान व्यक्तिको यौनजोड़ी पाको उमेरको भएमा यौनका निम्नि 'वैकल्पिक' बाटोको खोजी हुन थाल्ने सम्भावना हुन्छ।

मानसिक अवस्थितिको कुरा गर्ने हो भने युवाको मन अस्थिर तथा परिवर्तनशील हुन्छ भने पाको उमेरका व्यक्तिको मन भने स्थिर खालको हुन्छ। जोडीमध्येका एक पाको र अर्को जवान भएमा पाको उमेरकाबाट शारीरिकरूपमा यौन सन्तुष्टि कमै मात्र मिले तापनि भावनात्मकरूपमा माया-ममता तथा आत्मीयता चाहिँ पर्याप्त मिल्छ। त्यसैले अनमेल सम्बन्धमा पनि भावनात्मकरूपमा आत्मसन्तुष्टि लिन सकिन्छ। यो वातावरणको सिर्जनाका लागि भने यौनजोडीले समझदारीपूर्ण भूमिका निभाउनुपर्छ। पाको उमेरका यौनजोडी बनाएको जवानले शारीरिकरूपको यौन सन्तुष्टि मात्रलाई प्राथमिकता दिनु उचित हुँदैन; माया-प्रेम तथा सद्भावलाई प्राथमिकतामा राख्ना जीवन सुखमय हुन सकछ।

सामान्यतः पाको र जवानबीचको उमेरगत अनमेल यौनजोड़ी हुँदा जवान व्यक्तिलाई शारीरि करूपमा यौन सन्तुष्टि नमिल्नाले जोडीबीच खटपट र बेमेल हुने जोखिम बढी नै हुन्छ। त्यसैले सकभर एकै उमेरसमूहको जोडी छान्नु नै बुद्धिमत्तापूर्ण हुन्छ। यौन अतृप्तिकै कारण नजानेदो किसिमले उत्पन्न भएको जोडीबीचको खटपट क्रमशः बद्दै जाँदा सम्बन्ध-विच्छेदसम्मको जोखिम हुन सकछ। तर, परिस्थितिवश यौनजोडीबीचको उमेर अन्तर बढी नै रहेछ भने पनि त्यसलाई सामान्यरूपमा ग्रहण गर्नु, आत्मसन्तुष्टिका उपायहरू पहिल्याउनु र सुखी-खुसी जीवनयापन गर्न प्रयास गर्नु नै बुद्धिमानी हुन्छ।





गोपाल ढकाल

कसैले किन फैलाउँछ अफवाह ? यस्ता छन् मनोवैज्ञानिक कारण...

इन्टरनेट माध्यमको सामाजिक सञ्जाल अत्यधिक प्रयोग हुने अहिलेको जमानामा स-साना घटना, कार्य वा केही हुनासाथ 'एक कान, दुई कान हुँदै मैदान' हुन बेर नै लाग्दैन। जनमानसमा एकाएक फैलने यस्ता कुराहरू सत्य नै हुन्छन् भने हुँदैन। सञ्जालमार्फत फैलने यस्ता प्रचारबाजीहरू प्रायः भुट्टा, उडन्ते, तथ्यहीन र आधारहीन एवम् प्रमाणविहीन र मगाढन्ते नै हुने गरेको देखिन्छ।

यस्ता अफवाह फैलाउँदा धनजनको दूलै क्षति समेत हुन सक्छ। यस्तो प्रचारबाजीले समाजमा शान्ति र सदूचाव खलबल्याउन पनि सक्छ। अफवाहका कारण पुग्ने मानसिक क्षति र असर भनै भयावह तथा अनुमान गर्ने नसकिनेसम्पको पनि हुन सक्छ। अफवाह फैलाउँदा समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सिर्जना हुन्छ।

अफवाह र मानसिक तनाव

अफवाहको शिकार हुँदा जो-कसैमा डर-चिन्ता, डिप्रेसन, मानसिक आघात, अनिद्राजस्ता मानसिक

‘

गत वर्षदेखि विश्वभर कोरोना महामारी चलिरहेको छ । विपत्तिको यो समयमा पनि विश्वभरि नै विभिन्नखाले अफवाहहरू फैलिए र नेपाल पनि यसबाट अछुतो रहन सकेन ।

रोग देखिन सक्छन् । कवि भूपि शेरचनले भनेका थिए- ‘नेपाल त हल्लै हल्लाको देश हो’ भूपिकै उक्त भनाइले पनि पुष्टि गर्छ कि हाम्रो समाजमा अफवाह एकदम छिड्यै नै फैलने गर्छ ।

नेपालमा कहिले ‘बीबीसीले यसो भन्यो रे’, कहिले ‘फलानाले यसो भन्यो रे’ भनेर कुनै सञ्चार माध्यम या व्यक्तिको हवाला दिँदै ‘भुइँचालो जाने’, ‘हवाईजहाज दुर्घटना हुने’, ‘औषधिमा घातक जीवाणु भेटियो’ आदि-इत्यादि हल्लाहरू बेला-बेला ‘भाइरल’ हुने गरेका छन् ।

गत वर्षदेखि विश्वभर कोरोना महामारी चलिरहेको छ । विपत्तिको यो समयमा पनि विश्वभरि नै विभिन्नखाले अफवाहहरू फैलिए र नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कठिपय अफवाहहरू अहिले पनि फैलिरहेके छन् ।

कोरोना उपचारबाटे अफवाह फैलाएको आरोपमा हालै मात्र पनि भारतीय ‘योगगुरु’ रामदेवविरुद्ध समेत मुद्दा पेरेको छ । कोरोनाको प्रकोपभन्दा पनि गलत सूचना र अफवाहले गर्दा मानिसहरूमा अत्यधिक डर-त्रास र भय बढन गएको देखिन्छ ।

अफवाह फैलाउन कठिपय सञ्चार माध्यमहरूको समेत भूमिका रहेको देखिन्छ । नबुझिकन समाचार लेख्ने, समाचार ‘ब्रेक’ गर्न हतार गर्नेजस्ता कार्यले अफवाह फैलाउने कार्यमा ‘आगोमा छ्यु थप्ने’ काम कठिपय आम सञ्चारका माध्यमबाट भइहेको पाइन्छ । कसै-कसैले त मेडियालाई नै नजानिँदो तरिकाले दुर्स्पष्टयोग गरेर समेत अफवाह फैलाइहेका हुन्छन्/छन् ।

विपत्ति-अफवाह अन्तर्मन्द

विपत्तिका बेला विभिन्न किसिमका अफवाहहरू फैलने सम्भावना हुन्छ । विपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुँदैन । यस्तो अनिश्चितकालीन अवस्थामा धैरै किसिमका अडकलबाजी, ‘अभिष्वाणी’, ‘विश्लेषण’ गर्दै अफवाह फैलाउने जोखिम हुन्छ/भइरहेको छ ।

कठिन र अनिश्चितताको समयमा मान्छे अतालिएको हुन्छ । डर-त्रास र तनावका कारण मान्छेको सोच्ने, निर्णय लिने र सुभक्षुभपूर्ण व्यवहार



गर्ने क्षमतामा समेत हास आउँछ । यस्तो बेला कसैले 'कागले कान लाग्यो' भनिर्दिंदा 'आफ्नो कान नछापी कागका पछि दौडने' व्यवहार बढी नै हुने गरेको छ ।

विपर्तिका बेला प्रायः सबैमा केही न केही डर-चिन्ता हुने गर्छ । आफ्नो डर-चिन्तालाई लुकाउने र निंदर हुँ भनी देखाउनका लागि पनि कसै-कसैले गलत र उडन्ते कुरा गरेर अफवाह फैलाउन सक्छ । अध्ययनअनुसार जो बढाउता चिन्तित र त्रसित हुन्छ, उसैले अफवाह फैलाउने सम्भावना बढी हुन्छ ।

कलाकार, राजनीतिकर्मी आदि संघेजसो चर्चामा आइरहन चाहने व्यक्तिहरू विपर्तिका बेला ओफेलमा पर्न सक्छन् । यस्तो बेला चर्चाबाट ओफेल नपर्नका लागि त्यस्ता व्यक्तिहरूले समेत विभिन्न हथकण्डा प्रयोग गर्न सक्छन् ।

सामान्य व्यक्तिहरूले भने अप्लायारो परि स्थितिमा अरुबाट अलि बढी नै साथ-सहयोगको अपेक्षा गर्दछन् । त्यसैकारण कसै-कसैले चाहिँ अरुबाट साथ, सहयोग र सहानुभूति पाउनैका लागि अनेक प्रसङ्गलाई बढाइचढाइ गर्ने र अफवाह फैलाउने काम गर्न सक्छन् ।

वास्तवमा किन फैलिन्छ त अफवाह ? अफवाह फैलाउन कसैले किन चाहन्छ त ? यसको पछाडिका मनोवैज्ञानिक कारणहरू के हुन सक्छन् ? सझिक्षितमा चर्चा गरौँ-

चर्चाको भोक्ता

हिजोआज धेरैलाई चर्चा कमाउने र 'भाइरल' हुने भोक्ता जागेको देखिन्छ । सामाजिक सञ्जालले मान्छेको त्यो भोकलाई थप जगाइदिने गरेको छ । मनोवैज्ञानिक दृष्टिले पनि समाजमा आफ्नो चर्चा होओस् र मान-सम्मान एवम् प्रतिष्ठा बढोस् भन्ने चाहना हुनु स्वाभाविक नै मानिन्छ । प्रायः कोही पनि गुमनाम रहन चाहेदै ।

सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दा होस् वा कुनै स्ट्याटस लेख्दा नै किन नहोस्, धेरैभन्दा धेरै लाइक, सेयर र कमेन्टको अपेक्षा जो-कसैले गर्दछ । यही अपेक्षा पूरा गर्ने र आफूलाई जान्ने-बुझ्ने देखाउन तथा आफू 'महत्वपूर्ण व्यक्ति' भएको देखाउन अनि अरुको 'नोटिस' मा पर्न प्रायः ले अफवाह फैलाउने गरेको देखिन्छ । त्यस्तै, आफ्नो 'पहिचान' स्थापित गर्ने, समाजमा 'प्रतिष्ठा बढाउन' र आफूतिर अरुको ध्यान खिँच्नका लागि पनि मान्छेले अफवाह फैलाउने वा 'फण्डा गर्ने' गरेको देखिन्छ ।

अफवाह : व्यक्तिगत लाभको माध्यम

कसै-कसैले भने अफवाहलाई नै आफ्नो 'विज्ञापन' को माध्यम समेत बनाउने गरेको देखिन्छ । यीमध्येका प्रायः ठारी धन्दा चलाउनेहरू नै हुन्छन् । आफूलाई 'माता', 'गुरु', 'ज्योतिषी' भन्नेहरूले बेलाबखत 'भूकम्प जाँदैछ', 'अनिष्ट हुँदैछ' आदि-इत्यादि हल्ला चलाउने गरेका छन् । आफ्नो प्रचार

गर्नु नै उनीहरूको उद्देश्य हुन्छ । उनीहरूले यस्तै-यस्तै डर-त्रास देखाएर मानिसहरूलाई आफूतिर आकर्षित गर्दै 'ग्राहक' बटुल्न र मान्छेहरूलाई आफ्नो पकडमा राख्न समेत प्रयास गर्दै आएका छन् ।

अध्ययनले देखाएनुसार विपर्तिको समयमा मानिसहरू तथ्यमा भन्दा अन्धविश्वास र परम्परागत कुरामा बढी विश्वास गर्दछन् । यस्तो बेला मानिसहरूले 'अलौकिक शक्ति' माथि बढी भर पर्ने गरेको देखिन्छ । यसैकारण मानिसहरू 'माता', 'बाबा', 'गुरु', र 'ज्योतिषी' हरूले भनेका कुरामा सजैलै विश्वास गर्दछन् र उनैका 'उपदेश' अनुशरण गर्न थाल्दछन् ।

कालोबजारी गर्ने व्यापारीहरूले भने सामान लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, महँगो मूल्यमा सरसामान बेच्ने उद्देश्यले पनि अफवाह फैलाउने गरेको पाइन्छ । कतिपय मिडियाहरूले समेते 'टीआरप', 'रिडरसिप' वा 'भ्युज' बढाउने उद्देश्यका साथ कतिपय गणेश्वेका मिडियाहरूले गलत समाचार/सामग्रीलाई स्थान दिने र अफवाह फैलाउने काम गरेको पनि देखिन्छ ।

व्यक्तित्व-विकारको दुष्परिणाम

समाजविरोधी चिन्तन एवम् व्यक्तित्व-विकार युक्त व्यक्तिहरू सधै नै अरुलाई दुःख दिने र अरुको दुःखमा रमाउने स्वभावका हुन्छन् । यस्ता व्यक्तिहरू चाहिँदो-नचाहिँदो हल्ला चलाउने, समाजको शान्ति सुव्यवस्थामा खलल पुऱ्याउने र हत्या-हिंसा तथा बलात्कार गर्नसम्म पनि पछि नपर्ने खालका हुन्छन् । विपर्तिको समयमा यस्ता व्यक्तिहरूले अभ बढाउता सक्रिय हुने मौका पाउँछन् ।

आफूलाई जान्ने-बुझ्ने देखाउन र मान्छेलाई प्रभावमा पार्ने पनि यस्ता व्यक्तिहरूले विभिन्न किसिमका तर्कहरू गर्ने गर्दछन् । यस्ता व्यक्तिहरू एकदमै चतुर र चलाख समेत हुने गर्दछन् । जुनसुकै समाजमा पनि यसखाले मानिसहरू धेर-थोर भेटिने गरेका छन् ।

रोचक कुरा त के छ भने पढेलोखेका, ठूलाठूला पद र ओहोदामा पुगेका अनि धेरैले मान्ने गरेका व्यक्तिहरू समेत यसखाले व्यक्तित्व-विकारायुक्त हुने गरेका पाइन्छन् । यसैकारण पनि उनीहरूका अफवाहमा अविश्वास गरिहाल धेरैलाई गाहो पर्न सक्छ । कतिपय धार्मिक 'गुरु', 'समाजसेवी', 'राजनीतिकर्मी', 'पत्रकार' आदिको भेषमा समेत व्यक्तित्व-विकारायुक्त यस्ता व्यक्तिहरू भेटिने गरेका छन् ।

अशिक्षा र अन्धविश्वास

कतिपयले भने अज्ञानताका कारणले पनि अफवाह फैलाउने गरेको पाइन्छ । कुनै समाज जति धेरै अशिक्षा र अन्धविश्वासमा जर्काडिएको छ, त्यो समाजमा त्यति नै चाँडो अफवाहरू फैलन्छन् । अशिक्षाका कारण कुनै पनि विषयलाई तथ्यपरक तरिकाले बुझ्ने र निर्णय लिने क्षमतामा कमी

हुन्छ । त्यसैले शिक्षाबाट वज्ज्वत एवम् रुढीवादबाट ग्रस्त व्यक्तिहरू एकदम चाँडै विभ्रमहरूमा विश्वास गरिहाल्ने र लहैलहैमा लागिहाल्ने हुन सक्छन् ।

रुढीवादीहरू तथ्य, तर्क र वैज्ञानिक आधारयुक्त कुराहरूलाई पत्याउँदैनन् तर रुढीवाद, अन्धविश्वास र ढोगयुक्त असत्य कुराहरूलाई भने सत्य नै ठान्दछन् र तथ्यकै रूपमा प्रचार गर्न मरिहते दर्छन् ।

मानसिक रोगको विभ्रम

मानसिक रोगीहरूका कारण पनि समाजमा अफवाह फैलने गरेको छ । मेनिया (उन्माद) नामक मानसिक रोग भएका बिरामीले आफू एकदमै शक्तिशाली भएको र जस्तासुकै समस्या पनि समाधान गरिरिदैन सक्ने हल्ला फिँजाउँछन् । केही अधिसम्म ठीकठाकै भएका केही व्यक्ति एकाएक 'गुरु हुँ', 'माता हुँ', 'अलौकिक शक्ति प्राप्त गरे' आदि-इत्यादि भन्दै हास्यास्पद, अव्यावहारिक र घमण्डपूर्ण कुरा गर्ने गर्दछन् । वास्तवमा ती व्यक्तिहरू मानसिक रोगी अर्थात मेनियाका बिरामी हुन् ।

कसै-कसैले भने सामाजिक सञ्जालमार्फत आफूसँग 'कोरोनाको औषधि' भएको, यो महामारीको समाधान आफूले गरिरिदैन सक्ने जस्ता अफवाह फैलाउने गरेको पनि देखिन्छ । मानसिक स्वास्थ्यबारेको अज्ञानता र अन्धविश्वासका कारण यसखाले अफवाह फैलाउनेहरूलाई कतिपयले हरतरहबाट सहयोग गरिरहेको पनि देखिन्छ ।

सिजोफ्रेनियाअन्तर्गत पर्ने 'ग्राहाण्डियस डिल्युजन डिसअर्डर' नामक कडाखाले मानसिक रोगबाट ग्रस्त बिरामीहरूले आफूमा 'दूलो शक्ति' भएको ठान्दछन्/प्रचार गर्दछन्; आफुलाई विश्व/ब्रह्माण्डकै पौरै ज्ञान प्राप्त 'विद्वान्' र 'ट्यालेन्ट' सम्भन्धन् । यस्ता बिरामीमा भूत र भविष्यका सबै कुरा बताउन सक्ने र 'चमत्कार' गरेर संसारलाई देखाउन सक्ने 'क्षमता' आफूसँग छ भन्ने मतिभ्रम हुन्छ । जनसाधारणले अज्ञानतावश यस्ता बिरामीहरूका भ्रमपूर्ण प्रचारबाजीमा विश्वास गर्नाले पनि समाजमा अफवाह फैलिरहेको छ ।

कुनै विषय, घटना र सन्दर्भबाटे धारणा बनाउनुअघि राप्रोसँग सोचविचार गर्नु जस्री हुन्छ । आवश्यकता र उपलब्धताअनुसार विषयविज्ञाहरूको कुरा सुन्नुपर्छ । अफवाहको पछि लादा ठूलो दुःख पाइन सक्छ/धोका खाइन सक्छ ।


नेपालको संविधानले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । तर, यसो भन्दैमा समाजलाई हानि-नोकसानी पुऱ्याउने र शान्ति सुव्यवस्थामै खलल पुऱ्याउने कार्य गर्न भन्ने कसैलाई छुट दिएको छैन; यस्तो कार्य भन्ने अपराध नै हो । अफवाह फैलाउने र दूषित प्रचारप्रसार गर्नेलाई दण्ड सजाय दिने कानुनी व्यवस्था छ ।

म/क्र० नेपाल मनोसेवा केन्द्रका संस्थापक द्वारा मनोविद् हुन्

रमाइलो ल्हासाको रोमाञ्चक यात्रा



डा. डीबी सुनुवार





नेपालको भूमिमा बसेर खाना खाइहेका छौं । अब नेपाली भूमि छाडेर पारिपत्ति जाँदैछौं । तातोपानी नाकाबाट मितेरी पुल तेरपछि तिब्बत टेकिन्छ ।

पुलमा सुरक्षा जाँचपासपांचि पारि पुगियो । पारि पुग्दा हामीलाई लिन गाइड आएका छन् । देखिएन्छ- दूलदूला गाडीको लाइन छ । सामान बोकेर आवत-जावत गर्नेहरूको पनि उत्तिकै लर्को देखिएन्छ मितेरी पुलमा ।

गाइडसँग कारमा यात्रा गर्दा तिब्बतको द्रश्य बडो रोमाञ्चक देखिएन्छ । बिहानै देखिएको गुजुमुज्जु गाउँले आपै गाउँ सम्भाउँछ । तर, हामी तिब्बती गाउँमा छौं । ओहो ! कति सफा गाउँ । दुइगा-माटो र टायलका घरहरू करि सुन्दर ! मनै भुलाएको छ ।

तिब्बती भाषामा कुकुरलाई न्यालाम भनिन्दो रहेछ । घर-घरमा कत्रा-कत्रा कुकुर ! बडे-बडे र भक्कु-भक्कु कुकुहरू ।

चिसो यामा त मुटु नै काम्ने जाडो । हावाको सिरेटोले ज्यानै हुत्याइदेला जस्तो । करिव ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित, अहिले हामी हिँडिरहेको यो तिब्बती ठाउँलाई चारैतिरबाट हिमालै-हिमालले धेरेको छ ।

भूयाल-ढोका र अरु सबै ठाउँ सिरेटो नष्टिर्णे गरी बनाइएका छन् । पर्दा पनि क्या गजबका ! प्लास्टिकको पर्दा, त्यसपछि काठको ढोका र त्यसपछि डसनाइस्टो तिब्बतीयन पर्दा भएको दूलो कोठामा बसेको छु । मेरो अगाडि चार-चार थर्मस पानी छ । सँगसँगै तातो पानीमा खुब्बा डुबाउने भाँडो पनि छ ।

दुई-दुई बटा सिरक र डसना छन् । तर, ओहो ! कस्तो चिसो !! जाडोका अगाडि यिनीहरू केही पनि होइनन् जस्तो लाग्छ ।

सुकेको ओठ-मुखलाई ब्ल्याक कफीले रसाउने कोसिस गरिरहेको छु । प्राकृतिकरूपमा उत्पादित कफी त आफैले पनि बोकेको छु ।

होइन, चिसो पनि करिताहै हो ? माइनस ७ डिग्री पो छ त बा ! गाइडसँग ठट्टा गरें- हैदू, यो ज्यानले त जाडो धान्दैन कि क्या हो ; ज्यान फर्कन्छ त नेपालमा ?

ठट्ट्यौली पारामै 'फर्किइहाल्छ नि' भदै जाडो छल्ने थप उपायहरूको व्यवस्थापन गरिदिए गाइडले पनि । बेलुकी सुप र मःमः खाएँ । आ, केको कपडा फुकाल्नु न मोजा खोल्नु ! त्यात्तिकै ओल्यानमा गुँडुलिक्कै । जति बाक्ला लुगा लगाए पनि रात कटाउन त चिसोले मुस्किल पन्यो ।

मैले सुनेको थिएँ- 'यस्तो हुँदाहुँदै करितप्य मानिस त सुतेको सुत्तै पनि हुन्छन् ।' मनमनै डर पनि लागेको छ- भोलि बिहान उट्नै बिर्सिङ्यो भने ?!

तर, बिहानसम्म भने मेरो ज्यान ठीकठाकै छ । रातभरि निद्रा त के लाग्यो र ! ओहो ! त्यो जाडो सम्झँदा त अझैसम्म पनि आइ नै सिरिङ्ग हुन्छ ।

भोलिपल्ट बिहानको खाजापांचि हिजो राति सताउने चिसोलाई शक्ति दिने हिमालको अनुहारलाई प्रेमपूर्वक हेदै-हेदै थुइलापासितर अगाडि बढ्दैदैछौं । मानसरोबर जान चाहनेहरूलाई 'हाई अलिंच्युट परीक्षण' का निमित समेत यही ठाउँ (न्यालाम) मा नै ल्याउँछन् अरे ।

ग्राभेल बाटो । ल्याण्डक्रुजरको गति तीव्र छ । कतै धागो तन्काएर बनाइएको जस्तो सडक छ भने कतै-कतैचाहिँ घुम्ती नै घुम्ती । कारमा निधार त कति पटक ठोकियो-ठोकियो । थुइलापासको उचाई करिव ५ हजार २ सय मिटर हो । ल्हासा जानेहरूले यो पासलाई सम्पूर्ण बाटोमध्येकै कठिन पासका रूपमा चिन्छन् । 'हाई सिकनेस' का कारण करितप्य मानिसहरूको त गाडीमा बस्दाबस्दै प्राण गएको छ अरे ।



थुड्लापासको चिसो-चिसो हावामा सगरमाथा
देखेको मात्र सम्भँदै हिउँको आनन्द लिइरहेको छु ।
ओहो ! चिसोले हात-गोडा र अनुहार परपूर फुटेर
रगत निस्केका मान्छे देखिन्छन् ।

हामीले भने बाँच विभिन्न उपाय अपनाउने
कोसिस गरेका छौं । टोपीसहितका ज्याकेट गुथेर त्यो
उचाइमा पनि बाहिर निस्कें । वाह ! कस्तो स्वर्गजस्तो
ठाउँ । मलाई यस्तै अनुभूति भयो । चाँदीको सहर भनू
कि, चाँदीको दरबार भनू ? चाँदीका आकर्षक गहनाले
सुसज्जित हिमकन्याहरू, राजकुमारहरू ।

नतमस्तक बनाउने हिउँ । हिमालमा चढदा हुने
आनन्दानुभूति कर्ति अविस्मरणीय ! मैले मेरो सगरमाथा
सम्झें, करि मान्छेले त सगरमाथा चढैरे नाम कमाए,
कीर्तिमान बनाए ।

थुड्लापासको चिसो-चिसो हावामा सगरमाथा
देखेको मात्र सम्भँदै हिउँको आनन्द लिइरहेको छु ।
ओहो ! चिसोले हात-गोडा र अनुहार परपूर फुटेर रगत
निस्केका मान्छे देखिन्छन् ।

हावा पनि त्यातिकै बेगिइरहेको । धुलोसँगे मान्छे
नै उडाउला जस्तो छ । चालक, गाइडलगायतका
केही स्थानीय तिब्बतीयनहरू भेडा काटिरहेका छन् ।
उनीहरूले भेंडाको फिलामा चक्कु चलाइरहेको मैले
पैबाट देखिरहेको छु । मासु काँचै पनि खाने चलन
रहेछ यहाँ । चियाका लागि पानी मनतातो मात्र, मन
राखनका लागि मात्र । प्रायः खानाका परिकारहरू काँचै

हुँदा रहेछन् । अनौठो लागे मलाई यी सब प्रचलन । चो-यु जाने बाटो यहाँबाट हुँदूछ । हाम्रो हो चो-यु हिमाल । यसको उचाई ८ हजार २ सय १ मिटर छ । यो नेपालका आठवटा सबैभन्दा अग्ला हिमालमध्येमा पर्छ ।

ऊ पर चोमोलुझ्माको आधारशिविर जाने बाटो । यहाँबाट १ सय १ किलोमिटरको दूरीमा छ ।

तिब्बतमा पनि चोमोलुझ्मा नामको निकै चर्चा हुँदो रहेछ । चोमोलुझ्मा भनेको पनि सगरमाथा नै हो ।

धन्य होऊन् नेपाली, धन्य होओस् सगरमाथा, धन्य होओस् नेपाल ।

एक रातको बसाइ छ ल्हाक्षेमा हाम्रो । अझै पनि उचाई त त्यात घटेको छैन कि क्या हो ? चिसो त जस्ताको तस्तै छ । स्वारर लामो पाटामा फराकिलो सडक, हाम्रो होटल त्यसैको मध्यभागमा पर्छ । हुरुरु बतास चल्छ र सडकलाई बढाएर सफा पार्छ । मान्छेलाई त बढारूँला जस्तो पो गर्छ ।

गाडीबाट ओर्लिए हामी सिधै कोठामा ठोकियौं । 'ठोकियौं' किनभने, यताको ढोकामा पस्नका लागि तीन तह पार गर्नुपर्छ । एउटालाई उचाल्ने, अर्कलाई ठेल्ने र अन्तिमकालाई च्यान्ने । अनि परेन त ठोकिनु । यो सबै बन्दोबस्त सिरेटोबाट सुरक्षाका लागि रहेछ । लगभग न्यालममा जस्तै होटलको व्यवस्था गरिएको छ, ल्हाक्षेमा पनि । दिनभरिको भोक मेटनुपर्ने छ अब । भनेजस्तो खाना नै पाइएन । अब थुक्पा-सुक्पा खाएर काटनपर्ने

भयो आजको रात । ट्रावाइलेट-बाथरूम जाने ठाउँ देखेर होस खाइयो । हुँडमा दुईतिर पञ्जाले टेकेर छोडूनपर्ने, तलातिर सबै खुला छ । त्यस्तै पच्यो भने दिसापिसाब नै हावाले उडाएर आफै जिउ र मुखितर पो पार्ने सम्भावना छ । हैटू, छक्क परें । उत्ताउलो, बैमानी हावा ।

कस्तो शान्त स्वभावका मान्छेहरू । गाडिएको, भित्री स्वरमा गुनगुन मात्र छ । 'उँ मणि पद्मे हुम्...' मात्रै पो भन्छन् कि क्या हो ?

रातभरि त्यस्तै ऐठन छ, सिरक-डम्नाको बीचमा घुस्दा पनि हुँदैन । भाँडामा तातो पानी भेरेर खुड्ना दुबाए पनि तारितैन जिउ, निद्रा लाग्दैन पटककै । ननिदाएको त भर्खर दुई दिन मात्र भएको हो नि । खाना त जसोतसो भेटिएकै छ ।

जसरी पनि पुगिहालिन्छ ल्हासा । त्यहाँ दहो व्यवस्था भैहाल्छ, केको खस्खस भन्ने मनमनै सोच छ । आज बल्ल घामको मुख देखन पाइयो । सिगात्सेमा आइपुदा हामी चढेको गाडी पनि मैलो भैसकेको छ ।

तीन दिनसम्म खर्चेको शक्तिलाई आजचाहाँ फेरि फर्काउनु पर्नेछ । नुहाइधुवाइ गेरेर सफासुग्धर भएपछि सिगात्से सहरलाई एक फन्को मारियो । खानपान गरियो । बजारको एक छेउ धुमियो । क्युरियो र मासु पसलमा अचम्पको भीड देखें ।

गाई, च्याङ्गा, भेंडा र बैदेलको छाला मात्र तारिएको छ । म त छक्क परें । तल थिडीमा पनि

छुरीले काट्दै गाइड र चालकले काँचो मासु खाए । मैले त सुकाएर, सुकुटी बनाइएको होला भन्ठानै । तर, होइन रहेछ । यहाँको हावाले काँचो मासुलाई आफै 'फ्रोजन' गरिर्दिंदो रहेछ । बिग्रांदा पनि नबिग्रने र धुलो पनि नटिन्दे । सबै चोक्टाहरू नाडौ देखिन्छन् ।

नेपालका राजा अद्दशुवर्माकी छोरी भृकुटी र तिब्बतका झोड्चोड गपोबीचको वैवाहिक जीवनले नेपाल र तिब्बतबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको ऐतिहासिक प्रसङ्ग छ । भृकुटीले तिब्बतमा बुद्ध धर्म/शिक्षाको प्रचाप्रसार गरेकाले उनी 'हरिततारा' को नामबाट समेत चिनिन्छन् ।

पोताला दरबारको भ्रमणका लागि पहिले नै तयार भइसकेको छ हाम्रो टिकट । नेपाली परिकारहरूको बीच-बीचमा तिब्बती परिकारहरू पनि धुसेका छन् ।

यहाँ भेंडा-च्याङ्गा काटेर छाला तरेपछि ट्र्याक्टर र गाडामा उदाङ्गौ राखेर काठ-दुङ्गा ओसारेजसरी लगिन्छ । स्थानीय बजार र होटलमा पनि त्यातिकै फिँजाएर राखिन्छ । तिनै नाङ्गा फिला र साँप्रालाई धारिलो-तीखो चुप्पीको सहायताले मसिना टुक्रा पार्दै दाँतले दारेर खाइन्छ । यो तरिका हामीलाई त सुन्दा नै अनौठो र देख्दा पनि वाक्कलाग्दो हुँदो रहेछ ।

यासाँगुम्बा, सर्प, बिच्छी र हिमाली सञ्जीवनी बुटी हालेर बनाइएको मदिरा छ । हवाईजहाजै ल्याण्ड गर्न मिल्ने जस्तो गरी बनाएको छ मुख्य सडक । सुन्दर ल्हासा, रोमाञ्चक ल्हासा !!



Traditional

Treks & Expedition (p) Ltd.



Traditional Treks & Expedition P. Ltd.

P. O. Box 6003, Thamel, Kathmandu, Nepal.

Tel : 00977-4258589; Fax : 00977-4266534

Email: traditional@wlink.com.np

Join us for ADVENTURE TRAVEL, SIGHT-SEEING, TREKKING, PEAK CLIMBING,
EXPEDITION, WHITE WATER RAFTING, JUNGLE SAFARI AND MANY MORE!!

एनएलजी **घर** सुरक्षा बीमा

सुरक्षा जरौं आफ्नो घरको, सुनिश्चित जरौं सुरक्षित बनौं

एनएलजी इन्स्योरेन्सको घर सुरक्षा बीमा लिई मुकम्प तथा आगलागी

या अन्य कारणबस हुने जोखिमबाट घर वा घरमा भएको

सम्पतिलाई सुरक्षित बनाउँ



सबैको सुरक्षा, एनएलजीको ईच्छा



एनएलजी इन्स्योरेन्स
कम्पनी लिमिटेड

सबैको सुरक्षा, एनएलजीको ईच्छा

GPO Box: 20600, Panipokhari, Lazimpat, Kathmandu

Phone: 4418113, 4006625, Fax: 977-1-4416427

Toll Free No. 1660-01-99099

email: info@nlgi.com.np, nlgi@mail.com.np

www.nlgi.com.np



www.buddhaair.com



Mountain Flights

Mount Everest Flights Schedule

Flights Schedule	Flights Frequency	Flights Time (local)	Flights Duration
Everest Experience	Daily	From 6 A.M onwards	1 hr




खाना पकाउने ज्याँस (एल.पी. ज्याँस) प्रयोगकर्ताहरूलाई सुरक्षा सम्बन्धी
नेपाल आयल निगम लि. को

अति आवश्यक जानकारी


एल.पी. ज्याँस अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकाले यसको प्रयोगमा पर्याप्त सतर्कता एवं सावधानी अपनाउनु जरुरी हुन्छ । त्यसैले खाना पकाउने ज्याँसको चुहावटले हुने दुर्घटनाबाट बच्न देहायका कुरामा विशेष ध्यान पुऱ्याउन सम्पूर्ण उपभोक्तावर्गमा नेपाल आयल निगम अनुरोध गर्दछ ।

दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरु :



- सिलिण्डर ल्याउदा लैजादा नगुडाउँ । भान्सामा सिलिण्डर सँधै ठाडो राखी प्रयोग गरौँ । सुताएर, घोप्टाएर प्रयोग नगरौँ ।
- रेगुलेटर, रवर, पाइप, चुलोजस्ता उपकरणहरु गुणस्तर भएको मात्र प्रयोग गरौँ । साथै हरेक दुई वर्षमा ज्याँसको पाइप फेरौँ ।
- काम सकेपछि सँधै रेगुलेटर बन्द गर्न नबिसौँ ।
- खाना पकाउदा सधै भृत्याल ढोका खुल्ला राखौँ र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौँ ।

ज्याँस चुहावट भएमा ध्यान दिनुपर्ने कुराहरु :



- खाना पकाउने स्थानमा एल.पी. ज्यासको तिखो गन्ध आइरहेको छ भने ज्याँस चुहिएको भन्ने बुझनु पर्दछ । ज्याँस लिक भएमा पहिले रेगुलेटरको र पछि चुल्होको नव बन्द गरौँ ।
- भृत्याल ढोका खुल्ला राखौँ र भिल्का निस्कने बस्तुहरु जस्तै ज्याँस चुल्हो, सलाई, लाईटर, धुप आदि नबालौ । विद्युतजन्य उपकरणको प्रयोग नगरौँ ।
- ज्याँस लिक भएमा रेगुलेटरलाई सिलिण्डरबाट छुटाई सिलिण्डरमा सेफ्टी क्याप लगाइ बाहिर खुल्ला स्थानमा राखौँ र यथाशिष्ट नजिकको ज्याँस विक्रेता अथवा ज्याँस उद्योगमा सम्पर्क गरौँ ।

“सचेत द सावधान हुनु नै सुरक्षित हुनु हो ।”

उपभोक्ता जनहितका लागि जारी



नेपाल आयल निगम लि.

केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, नेपाल

०१-४२६३४८८५, ४२६३४८९